

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ उपदफा (३) र सूचनाको हक
सम्बन्धी नियमावली, २०६५ को नियम ३ वमोजिम प्रकाशित
सार्वजनिक विवरण
(२०८० माघ महिना देखि २०८० चैत्र महिना सम्म)



प्रदेश सरकार
आर्थिक मामिला तथा योजना मन्त्रालय
कोशी प्रदेश, विराटनगर
२०८०, पुस
moeap.koshi.gov.np

स्वतः प्रकाशन

नेपालको संविधानको धारा २७ मा रहेको सूचनाको हकको व्यवस्था बमोजिम सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना क्रियाकलाप तथा गतिविधिहरूको विवरण प्रत्येक त्रैमासिकमा प्रकाशित गर्नुपर्ने कानूनी व्यवस्था छ । यसका लागि ऐन र नियमावलीमा गरी २० वटा शिर्षकहरू उल्लेख गरिएका छन् । सो बमोजिम यस मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकमा सम्पादन गरिएका मुख्य कृयाकलापहरू, हालसम्म भएको प्रगति, कानून निर्माणको अवस्था, मन्त्रालयमा कार्यरत कर्मचारीहरूको विवरण आदि उल्लेखनिय विषयहरू आम नागरिकको जानकारीको लागि प्रकाशित गरिएको छ ।

प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय
कोशी प्रदेश, विराटनगर

विषय-सूची

१. मन्त्रालयको स्वरूप र प्रकृति -----	१
२. मन्त्रालयको काम, कर्तव्य र अधिकार -----	२
३. मन्त्रालयमा रहने कर्मचारी संख्या र कार्य विवरण -----	३
४. मन्त्रालयबाट प्रदान गरिने सेवा -----	२२
५. सेवा प्रदान गर्ने मन्त्रालयको शाखा र जिम्मेवार अधिकारी -----	२८
६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि -----	२९
७. निर्णय गर्ने प्रक्रिया र अधिकारी -----	२९
८. निर्णय उपर उजुरी सुन्ने अधिकारी -----	२९
९. सम्पादन गरेको कामको विवरण -----	३०
१०. सूचना अधिकारी र प्रमुखको नाम र पद -----	३४
११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची -----	३४
१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण -----	३६
१३. तोकिए बमोजिमका अन्य विवरण -----	४२
१४. अघिल्लो आर्थिक वर्षमा मन्त्रालयले सञ्चालन गरेको कार्यक्रम वा आयोजनाको विवरण -----	४२
१५. मन्त्रालयको वेवसाइटको विवरण -----	४३
१६. मन्त्रालयले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवम् प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण -----	४३
१७. मन्त्रालयले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन -----	४३
१८. मन्त्रालयले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि -----	४४
१९. मन्त्रालयमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिइएको विषय -----	४४
२०. मन्त्रालयका सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सोको विवरण -----	४४

१. मन्त्रालयको स्वरूप र प्रकृति

नेपालको संविधान बमोजिम संघीय संरचना अनुसार २०७४ माघ २१ गते प्रदेश सरकार गठन भए संगै प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ बमोजिम आर्थिक मामिला तथा योजना मन्त्रालयको स्थापना मिति २०७४/१०/२९ मा भएको हो ।

यस मन्त्रालयमा माननीय मन्त्रीको राजनैतिक नेतृत्व र प्रदेश सचिवको प्रशासनिक नेतृत्वमा महाशाखा प्रमुख (उपसचिव) लगायत अन्य ४७ जना कर्मचारीको व्यवस्था रहेको छ। नेपाल सरकारको प्रथम श्रेणीको अधिकृत प्रदेश सचिव तथा रा.प. द्वितीय श्रेणीको अधिकृत (उपसचिव) महाशाखा प्रमुख रहने व्यवस्था रहेको छ । यस मन्त्रालयले प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमनका साथसाथै प्रदेशगत विनियोजन, राजस्व, धरौटी, कार्यसंचालन कोष र अन्य सरकारी कोष तथा सम्पत्तिको एकीकृत विवरण र लेखा परीक्षण लगायतका कृयाकलापहरू सम्पादन गर्दछ।

यस मन्त्रालयले कर्मचारी सुरुवा, बढुवा, सजाय तथा रेकर्ड व्यवस्थापन, समय समयमा विभिन्न निर्देशनात्मक कार्य, प्रदेश स्थित विभिन्न मन्त्रालय तथा कार्यालयको अनुगमन, मूल्याङ्कन तथा सुझाव लगायतका कृयाकलापहरू सम्पादन गर्दछ । हाल यस मन्त्रालय कोशी प्रदेशको मोरङ जिल्ला स्थित बिराटनगर-७ मा रहेको छ ।

क. कार्यालयको दुरदृष्टी:

वित्तीय स्रोतको प्रभावकारी परिचालनको माध्यमबाट यस प्रदेशलाई देशकै सबैभन्दा स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउने ।

ख. लक्ष्य:

वित्तीय स्रोतको प्रभावकारी र समुचित परिचालन एवम् वित्तीय अनुशासनको पालना गर्दै मितव्ययी एवम् पारदर्शी रूपमा सार्वजनिक खर्चको उपयोग गरी सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माणमा सहयोग पुऱ्याउने ।

ग. उद्देश्य:

- करको दरलाई कम तथा दायरालाई वृद्धि गर्दै संघ तथा स्थानीय तहसँग समन्वय गरी कर प्रणालीलाई सरल एवम् अनुमान योग्य बनाउने ।
- प्रदेश तथा स्थानीय तहहरूको कर प्रशासनको क्षमता अभिवृद्धि गर्दै सक्षम र प्रभावशाली बनाउने
- सार्वजनिक खर्च प्रणालीमा सुधार गर्दै यसलाई थप वस्तुनिष्ठ र पारदर्शी बनाउने ।
- प्रदेशको खर्च प्रणालीमा निजी तथा सहकारी क्षेत्र समेतलाई सहभागी गराई यी क्षेत्रहरूलाई आर्थिक विकासको सशक्त साझेदारको रूपमा विकास गर्ने ।

- वैदेशिक लगानी तथा वैदेशिक सहायतालाई आवश्यकता एवम् औचित्यको आधारमा तुलनात्मक लाभका क्षेत्रमा परिचालन गर्ने ।
- वित्तीय हस्तान्तरण प्रणालीलाई वैज्ञानिक बनाउने ।

२. मन्त्रालयको काम कर्तव्य र अधिकार

प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७९ अनुसार यस मन्त्रालयको काम, कर्तव्य र अधिकार देहायअनुसार रहेको छः-

- ❖ प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन
- ❖ प्रदेशस्तरको आर्थिक स्रोतको बाँडफाँड, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन
- ❖ प्रदेशस्तरको आर्थिक स्थायित्व र मूल्यस्थिरता सम्बन्धी नीति तर्जुमा, कार्यान्वयन र नियमन
- ❖ संघको स्वीकृतिमा वैदेशिक सहयोग, वैदेशिक ऋण र अनुदान प्राप्ति, उपयोग, लेखाङ्कन र प्रतिवेदन
- ❖ प्रदेशस्थित सरकारी सम्पत्तिको एकीकृत विवरण र सरकारी बाँकी रकमको लगत तथा असुल उपर
- ❖ राष्ट्रिय तथा अन्तर प्रदेश विकास आयोजनाको समन्वय र सशर्त अनुदानको सदुपयोग
- ❖ प्रदेशस्तरीय विकास नीति, प्राथमिकता, आवधिक तथा क्षेत्रगत योजना र वार्षिक विकास कार्यक्रमको तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन
- ❖ प्रदेश राजस्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्वयन र नियमन
- ❖ प्रदेश सार्वजनिक खर्च सम्बन्धी नीतिको तर्जुमा, कार्यान्वयन र नियमन तथा स्थानीय तह अनुदान
- ❖ संघीय नीति अनुरूप सहवित्तीयकरण
- ❖ प्रदेश आर्थिक कार्यविधि सम्बन्धी नीति तथा कानूनको निर्माण, कार्यान्वयन र नियमन
- ❖ प्रदेश आर्थिक ऐन, प्रदेश विनियोजन ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन
- ❖ प्रदेश संचित कोषको संचालन तथा व्यवस्थापन र प्रदेश लेखा नियन्त्रण एवम् व्यवस्थापन
- ❖ प्रदेश पुरक अनुमान तथा पेशकी खर्च र प्रदेश आकस्मिक कोष सम्बन्धी
- ❖ प्रदेश सरकारी लगानी र लाभांशको लेखा व्यवस्थापन
- ❖ प्रदेशगत विनियोजन, राजस्व, धरौटी, कार्यसंचालन कोष र अन्य सरकारी कोष तथा सम्पत्तिको एकीकृत विवरण र लेखा परीक्षण
- ❖ घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, कृषि आयमा कर, सेवा शुल्क, दस्तुर र दण्ड जरिवाना संकलन, बाँडफाँड र उपयोग सम्बन्धी नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन


- ❖ संघीय कानून अनुसार प्राकृतिक श्रोतबाट प्राप्त रोयल्टी र शुल्क संकलन, नियमन र हस्तान्तरण
- ❖ राजस्व चुहावट नियन्त्रण सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन
- ❖ संघ र स्थानीय तहसंगको अन्तरसरकारी वित्तीय सम्पर्क, सम्बन्ध र सहकार्य
- ❖ प्रदेश तथ्याङ्क, सूचना प्रणाली तथा अभिलेख व्यवस्थापन सम्बन्धमा प्रादेशिक नीति, कानून, मापदण्ड एवम् योजना तर्जुमा, कार्यान्वयन र नियमन तथा संघ र स्थानीय तहसँग सहयोग, समन्वय र सहकार्य
- ❖ बीमा र बीमा व्यवसायको संचालन, व्यवस्थापन, प्रवर्द्धन तथा विस्तार र नियमन
- ❖ प्रदेशस्तरका सार्वजनिक संस्थान, वित्तीय संस्था, समिति, प्रतिष्ठान तथा कम्पनी आदिको सञ्चालन, व्यवस्थापन, सुधार र नियमन
- ❖ आर्थिक विकासमा निजी, सहकारी तथा गैरसरकारी क्षेत्रसंगको समन्वय र सहकार्य
- ❖ गरिबी निवारण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड एवम् योजनाको तर्जुमा, कार्यान्वयन र नियमन तथा अध्ययन, अनुसन्धान, सर्वेक्षण, सूचना संकलन, गरिब घरपरिवार पहिचान र सोको अभिलेख व्यवस्थापन (प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७९ द्वारा थप)

३. मन्त्रालयमा रहने कर्मचारी संख्या र कार्य विवरण

३.१ कर्मचारी संख्या: मन्त्रालयमा ४७ जना कर्मचारीको स्वीकृत दरबन्दी मध्ये पदपूर्ति दरबन्दी ३० जना र रिक्त दरबन्दी १७ रहेको छ। पदपूर्ति कर्मचारी मध्ये स्थायी २१ जना र करार ९ जना रहेका छन्।

३.२. संगठन संरचना तथा कार्य विवरण

अनुसूची-३.१



३.३. दरबन्दी तेरिज

अनुसूची-३.२

प्रदेश सरकार
आर्थिक मामिला तथा योजना मन्त्रालय
कोशी प्रदेश, विराटनगर
दरबन्दी तेरिज

क्र.सं.	पद	सेवा	समूह	श्रेणी/तह	दरबन्दी संख्या	कैफियत
१	प्रदेश सचिव	प्रशासन		रा.प.प्रथम	१	
२	उपसचिव	प्रशासन	राजश्व	रा.प.द्वितीय	२	
३	उपसचिव	प्रशासन	सामान्य प्रशासन	रा.प.द्वितीय	२	
४	शाखा अधिकृत	प्रशासन	सामान्य प्रशासन	रा.प.तृतीय	६	
५	शाखा अधिकृत	प्रशासन	राजश्व	रा.प.तृतीय	६	
६	लेखा अधिकृत	प्रशासन	लेखा	रा.प.तृतीय	१	
७	कानून अधिकृत	न्याय	कानून	रा.प.तृतीय	१	
८	अर्थशास्त्री	विविध		रा.प.तृतीय	१	
९	तथ्यांक अधिकृत	यो तथा तथ्यांक	तथ्यांक	रा.प.तृतीय	१	
१०	कम्प्युटर इन्जिनियर	विविध		रा.प.तृतीय	१	
११	कम्प्युटर अधिकृत	विविध		रा.प.तृतीय	१	
१२	नायब सुब्बा	प्रशासन	सामान्य प्रशासन	रा.प.अनं.प्रथम	५	
१३	नायब सुब्बा	प्रशासन	राजश्व	रा.प.अनं.प्रथम	६	
१४	कम्प्युटर अपरेटर	विविध		रा.प.अनं.प्रथम	३	
१५	सह-लेखापाल	प्रशासन	लेखा	रा.प.अनं.द्वितीय	१	
१६	हलुका सवारी चालक			श्रेणीविहीन	४	
१७	कार्यालय सहयोगी			श्रेणीविहीन	५	
जम्मा :					४७	

३.४ शाखागत कार्यविवरणः

स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार मन्त्रालयमा निम्न बमोजिम ४ वटा महाशाखाहरू एवम् १० वटा शाखाहरू रहेका छन्। यी महाशाखा र शाखाहरूको कार्यहरू देहाय अनुसार रहेको छः-

(क) बजेट तथा कार्यक्रम महाशाखा

१. बजेट तथा कार्यक्रम शाखा
२. प्रादेशिक योजना तथा अनुगमन शाखा

(ख) प्रशासन महाशाखा

१. कर्मचारी प्रशासन शाखा

२. कानून तथा फैसला कार्यान्वयन शाखा
३. आर्थिक प्रशासन शाखा

(ग) वित्त व्यवस्थापन महाशाखा

१. राजस्व व्यवस्थापन शाखा
२. विकास सहायता तथा अनुदान व्यवस्थापन शाखा
३. सूचना प्रविधि शाखा

(घ) वित्तीय क्षेत्र व्यवस्थापन तथा आर्थिक महाशाखा

१. आर्थिक विश्लेषण शाखा
२. वित्तीय क्षेत्र व्यवस्थापन शाखा

(ङ) सचिवालय

१. माननीय मन्त्रीज्यूको निजी सचिवालय
२. प्रदेश सचिवज्यूको सचिवालय

पद	कार्य विवरण
मा. मन्त्री ज्यूको निजी सचिवालय	
शाखा अधिकृत	<ol style="list-style-type: none"> (१) मन्त्रीको निजी प्रशासकिय कर्मचारीको रूपमा अभिलेख ब्यबस्थापन र पत्र ब्ययभार गर्ने । (२) मन्त्रीका विभिन्न सार्वजनिक कार्यक्रमको तयारी ब्यबस्थापन भाषण बक्तब्यको मस्यौदा लेखन गर्ने । (३) मन्त्री र मन्त्री संग सम्बन्धित विशिष्ट पाहुनाहरुको अतिथी ब्यबस्थापन सम्बन्धित कार्य गर्ने । (४) भेटघाट तथा कार्यक्रम तालिका तयार गर्ने । (५) सञ्चार व्यवस्थापन गर्ने । (६) फायल, नोट तयार गर्ने तथा प्राप्त पत्रहरुको अभिलेख राख्ने (७) मन्त्रीज्यूको सचिवालयको हैसियतले पत्राचार सम्बन्धी कार्य गर्ने गराउने । (८) मन्त्रालयको कार्यहरुको नोट तयार गरी जानकारी गराउने । (९) माननीय मन्त्रीज्यूको भ्रमण स्वीकृतिको लागि आवश्यक व्यवस्थापन मिलाउने । (१०) मन्त्रालयले लिए अह्लाएका अन्य कार्यहरु गर्ने गराउने ।
नायव	(१) शाखालाई सम्पूर्ण पत्राचार तथा फाइल व्यवस्थापनका कार्यमा सहयोग

पद	कार्य विवरण
सुब्बा	<p>पुन्याउने ।</p> <p>(२) विभिन्न विश्लेषणात्मक उद्देश्यका लागि आवश्यक तथ्याङ्क/सूचना संकलन गर्न सहयोग पुन्याउने ।</p> <p>(३) तथ्याङ्क तयारीका कार्यमा सहयोग पुन्याउने ।</p> <p>(४) शाखा प्रमुख/शाखा अधिकृतहरुलाई आ-आफना कर्तव्य निर्वाह गर्न सम्भव भएसम्म सहयोग पुन्याउने ।</p> <p>(५) आवश्यक सम्पूर्ण पत्राचार तथा अभिलेख सम्बन्धी कार्य गर्ने ।</p> <p>(६) मन्त्रालयले तथा शाखा प्रमुखले लिए अहाएका अन्य कार्यहरु गर्ने ।</p>
प्रदेश सचिवज्यूको सचिवालय	
नायव सुब्बा	<p>(१) पदाधिकारीको निजी सचिवालयको आवश्यक व्यवस्थापन गर्ने ।</p> <p>(२) निजी सचिवालयले उपलब्ध गराउनु पर्ने सेवा, श्रोत साधन सम्बन्धित पदाधिकारीलाई उपलब्ध गराउन पहल गर्ने ।</p> <p>(३) सम्बन्धित पदाधिकारीको निर्देशन बमोजिम कार्य सम्पादन गर्ने ।</p> <p>(४) निजी सचिवालयका पदाधिकारीलाई माग भए बमोजिमका सूचना उपलब्ध गराउने ।</p> <p>(५) सम्बन्धित पदाधिकारीसँग हुने भेटघाट तथा अन्य कार्यक्रमहरुको समय तथा विषयमा सम्बद्ध पदाधिकारी समक्ष पेश गरी प्राप्त निर्देशन बमोजिम काम गर्ने ।</p> <p>(६) निजी सचिवालयसँग सम्बन्धित अभिलेख दुरुस्त राख्ने ।</p> <p>(७) पदाधिकारीहरुको तर्फबाट गरिने पत्रकार भेटघाट तथा पत्रकार सम्मेलन कार्यक्रमहरुको व्यवस्थापनका लागि सञ्चार केन्द्रसँग समन्वय कायम गर्ने ।</p> <p>(८) पदाधिकारीको तर्फबाट जारी हुने प्रेस विज्ञप्ति तयार गरी उपलब्ध गराउने ।</p> <p>(९) पदाधिकारीको निर्देशन बमोजिम सञ्चार सम्पर्क स्थापित गर्ने ।</p> <p>(१०) पदाधिकारी उपस्थित हुनु पर्ने बैठक, सभा, गोष्ठी र सम्मेलनहरुको टिपोट बनाई मिति, समय र उपस्थित हुनु पर्ने स्थान सहितको विवरण यथासमयमा जानकारी गराउने ।</p> <p>(११) पत्रपत्रिका तथा आवश्यक अध्ययन सामग्रीको व्यवस्था गर्ने ।</p> <p>(१२) निजी सचिवालयका भौतिक सामग्रीहरुको उचित संरक्षण सम्बन्धी कार्य गर्ने ।</p> <p>(१३) मन्त्रालयले लिए अहाएका अन्य कार्यहरु गर्ने ।</p>

पद	कार्य विवरण
प्रशासन महाशाखा	
उपसचिव	<p>(१) मन्त्रालयमा कार्यरत कर्मचारीको व्यक्तिगत विवरण, बिदा, कार्य सम्पादन मूल्याङ्कन र हाजिरी व्यवस्थापन गर्ने।</p> <p>(२) मन्त्रालयका सवारी साधनको व्यवस्थापन तथा मर्मत संभार कार्य गर्ने।</p> <p>(३) मन्त्रालयको सरसफाई सम्बन्धी कार्यहरू नियमित रूपमा गर्न आवश्यक व्यवस्था गर्ने।</p> <p>(४) जिन्सी निरीक्षण सम्बन्धी कार्य गर्ने, मन्त्रालयमा रहेका मेशिनरी औजार तथा सरसामानको व्यवस्थापन मर्मत संभार र लिलाम सम्बन्धी कार्य गर्ने।</p> <p>(५) मन्त्रालयका सबै शाखाहरूबाट माग हुने सामग्रीको माग फाराम स्वीकृती तथा व्यवस्थापन गर्ने, गराउने।</p> <p>(६) मन्त्रालयको दर्ता चलानी, हेल्प-डेस्क, टेलिफोन, फोटोकपी, इत्यादि सुचारु रूपले सञ्चालन गर्ने, गराउने।</p> <p>(७) विभिन्न निकायहरूबाट प्राप्त उजुरी जन-गुनासोको व्यवस्थापन गर्ने, गराउने।</p> <p>(८) तलब, भत्ता, उपदान, निवृत्तभरण लगायतका सेवा सुविधा र आर्थिक दायित्वसम्बन्धी विषय सम्बोधन गर्ने गराउने।</p> <p>(९) मन्त्रालय कम्पाउन्ड तथा बगैँचाको नियमित स्याहार, सम्भार तथा सुधारको कार्य गर्ने।</p> <p>(१०) मन्त्रालयमा दरबन्दीमा रहेका कर्मचारीहरूलाई शाखा तोक्ने, पदस्थापन गर्ने र कर्मचारी व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने।</p> <p>(११) कम्प्युटर, प्रिन्टर, नेटवर्कीङ्ग सम्बन्धी मर्मत, रेखदेख स्याहार सम्भार गर्न लगाउने।</p> <p>(१२) मन्त्रालयको खरिद इकाइको रूपमा कार्य गर्ने।</p> <p>(१३) वार्षिक कार्यक्रम सम्बन्धी:</p> <p>क) शाखाको वार्षिक कार्यक्रम तथा कार्ययोजना तयार गर्ने, गराउने</p> <p>ख) स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने गराउने तथा सो को प्रगति अभिलेख अद्यावधिक राख्ने।</p> <p>(१४) मातहतका कर्मचारीहरूको सुपरिवेक्षक र पुनरावलोकन कर्ता भई काम गर्ने गराउने।</p> <p>(१५) शाखाको काम कारबाहीको अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने</p>

पद	कार्य विवरण
	<p>गराउने ।</p> <p>(१६) अधिकार प्रत्यायोजन भए बमोजिमका अन्य कार्यहरू गर्ने, गराउने</p> <p>(१७) मन्त्रालयको वार्षिक कार्ययोजना बनाई कार्यसम्पादन गर्ने, अन्तर महाशाखा समन्वय गर्ने, गराउने ।</p> <p>(१८) कर्मचारीको लागि तालिम, सेमिनार, गोष्ठी आदिमा मनोनयन गरी वृत्ति विकास तथा क्षमता अभिवृद्धि गर्ने, गराउने ।</p> <p>(१९) सुम्पिएका काम कर्तव्यहरू नियमित रूपमा तत्परताका साथ तोकिएको अवधिमा सम्पन्न गर्ने, गर्न लगाउने ।</p> <p>(२०) मातहतका कर्मचारीहरूको नियमित रूपमा कार्यसम्पादन मूल्याङ्कन गरी आवश्यक पृष्ठपोषण प्रदान गर्ने ।</p> <p>(२१) सचिवको निर्देशन बमोजिम अन्य कार्य गर्ने ।</p> <p>(२२) प्रचलित ऐन, कानून अनुसार यस पदले गर्ने कार्य गर्ने गराउने ।</p> <p>(२३) अन्य महाशाखाको कार्यविवरणमा नपरेका कार्यहरू गर्ने गराउने ।</p>
कर्मचारी प्रशासन शाखा	
शाखा अधिकृत	<p>(१) मन्त्रालयमा कार्यरत कर्मचारीको व्यक्तिगत विवरण, बिदा, कार्य सम्पादन मूल्याङ्कन, हाजिरी व्यवस्थापन गर्ने, गराउने ।</p> <p>(२) मन्त्रालयको सरसफाइ सम्बन्धी कार्यहरू नियमित रूपमा गर्ने, गराउने ।</p> <p>(३) कर्मचारीहरूको कार्यसम्पादन मुल्यांकन गरी अभिलेख अद्यावधिक गर्ने, गराउने ।</p> <p>(४) मन्त्रालयमा कर्मचारी पदस्थापन (दरबन्दीमा रहेका) र कर्मचारी व्यवस्थापन गर्ने, गराउने ।</p> <p>(५) मातहतका कर्मचारीहरूको सुपरिवेक्षण कार्य गर्ने ।</p> <p>(६) शाखाको काम कारवाहीको अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।</p> <p>(७) मन्त्रालयको दर्ता चलानी, हेल्प-डेस्क, फोटोकपी इत्यादि सुचारु रूपले संचालन गर्ने, गराउने ।</p> <p>(८) मन्त्रालयको भौतिक संरचना सवारी साधनहरूको संरक्षण, खानेपानी, विद्युत, टेलिफोन सञ्चालन तथा सुरक्षा सम्बन्धी आवश्यक कार्य गर्ने/गराउने ।</p> <p>(९) मन्त्रालयमा दैनिक रूपमा प्राप्त हुने चिठी पत्रहरू दर्ता, चलानी, फाइलिङ गरी सम्बन्धित शाखाहरूमा कार्यान्वयनको लागि पुर्याई भण्डारण गर्ने, गराउने ।</p>

पद	कार्य विवरण
	<p>(१०) शाखाको वार्षिक कार्यक्रम तथा कार्य योजना तयार गर्ने र स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने र प्रगति अभिलेख राख्ने।</p> <p>(११) शाखाको काम कारबाहीको अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने।</p> <p>(१२) अधिकार प्रत्यायोजन भए बमोजिमका अन्य कार्यहरू गर्ने गराउने।</p> <p>(१३) मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको नागरिक लगानी कोष, सञ्चयकोष, सावधिक बीमा कोष सम्बन्धी सिफारिस गरी अभिलेख अद्यावधिक गर्ने।</p> <p>(१४) महाशाखा प्रमुखबाट प्रत्यायोजित भएका तथा लागू अह्राएका कार्यहरू गर्ने।</p>
नायव सुब्बा	<p>(१) चिठीपत्र व्यवस्थापन गर्ने;</p> <p>क) शाखामा प्राप्त भएका चिठीपत्रहरू दर्ता गरी शाखा प्रमुख समक्ष पेश गर्ने।</p> <p>ख) शाखाबाट बाहिर जाने चिठी पत्रहरू रीतपूर्वक भए नभएको हेरी चलानी गर्न, मूल चलानीमा पठाउने र सम्बन्धित निकायमा यथा समयमा पुग्ने व्यवस्था मिलाउने।</p> <p>(२) फाइलहरूको अद्यावधिक अभिलेख राख्ने तथा फाइल पञ्जिका तयार गर्ने।</p> <p>(३) व्यवस्थित रूपमा पत्रहरू फाइलिङ गर्ने र आवश्यक परेको बेला सम्बन्धित अधिकृतहरू समक्ष पेश गर्ने।</p> <p>(४) आवश्यकता अनुसार फोटोकपी, ई—मेल तथा फ्याक्स गर्ने।</p> <p>(५) शाखाको भौतिक सम्पतिको अभिलेख राख्ने, संरक्षण गर्ने र हानि नोक्सानी हुन नदिने व्यवस्था मिलाउने।</p> <p>(६) शाखाका लागि आवश्यक पर्ने स्टेशनरी लगायतका मालसामानहरू माग गर्ने, मालसामान बुझ्ने, जिम्मा लिने र आवश्यकतानुसार शाखामा कार्यरत कर्मचारीहरूलाई उपलब्ध गराउने।</p> <p>(७) शाखाको अभिलेख व्यवस्थित गर्ने विषयमा सुपरिवेक्षक समक्ष सुझाव पेश गर्ने।</p> <p>(८) शाखामा रहने फाइल, प्रतिवेदन, अन्य कागजात एवं भौतिक साधनहरूको संरक्षणका लागि आवश्यक व्यवस्था गर्ने।</p> <p>(९) शाखाको सम्पूर्ण अभिलेख अद्यावधिक गरी माग भए बमोजिम सम्बन्धित अधिकारीहरू समक्ष पेश गर्ने।</p>

पद	कार्य विवरण
	<p>(१०) निर्णय फाइल बमोजिम पत्रको मस्यौदा तयार गरी पेश गर्ने।</p> <p>(११) मन्त्रालय अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूको अभिलेख राख्नुको साथै, हाजिरी नियन्त्रण, बिदा रेकर्ड अद्यावधिक गर्ने, गराउने।</p> <p>(१२) तलवी प्रतिवेदन पारित तथा प्रशासनिक बेरुजू फछ्यौट सम्बन्धी कार्यमा सुपरिवेक्षकलाई सहयोग गर्ने।</p> <p>(१३) मन्त्रालय अन्तर्गतका कर्मचारीहरूको प्राप्त कार्यसम्पादन मूल्याङ्कन फारामहरू आवश्यक कारवाहीका लागि सम्बन्धित पदाधिकारी समक्ष पेश गर्ने, अभिलेख राख्ने, राख्न लगाउने।</p> <p>(१४) मन्त्रालय अन्तर्गतका स्थायी दरबन्दीका सम्पूर्ण कर्मचारीहरूको नियुक्ति, सरुवा, पदस्थापन, बढुवा, अवकाश, बिदा, पुरस्कार, विभूषण, विभागीय कारवाही सम्बन्धी कार्यका लागि प्राप्त आदेश, निर्देशन बमोजिम आवश्यक प्रारम्भिक कारवाही उठान गरी राय सहित पेश गर्ने।</p>
कम्प्युटर अपरेटर	<p>(१) मन्त्रालयका कर्मचारीको विवरण सम्बन्धी वेबसाइट निर्माण तथा अद्यावधिक गर्ने।</p> <p>(२) सूचना प्रविधि सम्बन्धी उपकरणको अनुगमन गर्ने।</p> <p>(३) तथ्याङ्कको सुरक्षा तथा पुनप्राप्तिको रणनीति कार्यान्वयन गर्ने।</p> <p>(४) हार्डवेयर र प्रयोग प्रणाली सम्बन्धी प्रयोगकर्तातर्फ उठेका सवालहरूको समाधान गर्ने।</p> <p>(५) प्रणाली (वाह्य तथा आन्तरिक) अवरुद्ध भएमा हार्डवेयर र सफ्टवेयर इन्जिनियरहरूसँग सहकार्य गर्ने र समस्या समाधान गर्ने।</p> <p>(६) सूचना प्रविधि स्थलको जोखिम बढाउने खालका सवालहरूको सामयिक रूपमा समाधानका लागि सुनिश्चितता प्रदान गर्ने।</p> <p>(७) महाशाखा/शाखा प्रमुखबाट प्रत्यायोजन भएका तथा लागू अहाएका अन्य कार्यहरू सम्पादन गर्ने।</p>
ह.स.चा.	<p>(१) सम्बन्धित पदाधिकारीको सवारी साधन हिफाजत साथ संचालन गर्ने।</p> <p>(२) सवारी साधन बिग्रिएमा मर्मत गराउनु पर्ने अवस्थाको हो होइन एकिन गरी सम्बन्धित पदाधिकारीलाई जानकारी गराउने।</p> <p>(३) मर्मत गर्नुपर्ने भएमा के कति लाग्दछ, तोकिएको वर्कसपवाट लागत अनुमान गराई पेश गर्ने र मर्मत गर्ने स्वीकृति पाएपछि मर्मत सम्भार गर्न लैजाने।</p>

पद	कार्य विवरण
	<p>(४) सवारी साधन चलेको दिनको सवारी लगबुक व्यवस्थित गर्ने।</p> <p>(५) सम्बन्धित पदाधिकारीको निर्देशन अनुसारका कार्यहरू सम्पन्न गर्ने।</p> <p>(६) प्रशासन शाखाले लिए अह्राएका अन्य कार्यहरू गर्ने</p>
कार्यालय सहयोगी	<p>(१) मन्त्रालयमा रहेका टेबुल कुर्सी आदि सरसफाइ सम्बन्धी कार्यहरू गर्ने।</p> <p>(२) मन्त्रालयका चिठी पत्र/निवेदन/फाइलहरू सम्बन्धित निकायमा ल्याउने, लैजाने।</p> <p>(३) मन्त्रालयमा भएका जिन्सी सामानहरूको हिफाजत गर्ने।</p> <p>(४) चियापानको आवश्यक व्यवस्था गर्ने।</p> <p>(५) सम्बन्धित पदाधिकारीहरूलाई कार्यालयको काममा सहयोग पुऱ्याउने।</p> <p>(६) सम्बन्धित पदाधिकारीको निर्देशन अनुसारका कार्यहरू सम्पन्न गर्ने।</p> <p>(७) प्रशासन शाखाले लिए अह्राएका अन्य कार्यहरू गर्ने।</p>
आर्थिक प्रशासन शाखा	
लेखा अधिकृत	<p>(१) विनियोजन, राजस्व, धरौटी र विविध एवम कार्यसञ्चालन कोष सञ्चालन भए सो सँग सम्बन्धी आफू समक्ष प्राप्त लेखा (बिल, भरपाई, भौचर र सम्बन्धित कागजातहरू) जाँच गरी पेश गर्ने।</p> <p>(२) मन्त्रालयको निकास तथा मातहतका निकायहरूलाई दिने अख्तियारी सम्बन्धी कागजात तयार गर्ने गर्न लगाउने।</p> <p>(३) मासिक खर्चको फाँटवारी तथा वार्षिक आर्थिक विवरण तयार गर्ने, लेखा परीक्षण गराउने प्रबन्ध मिलाउने।</p> <p>(४) रायका लागि प्राप्त भएका फाइलहरू रायसाथ शाखा प्रमुख समक्ष पेश गर्ने र पेश गर्नु पर्ने टिप्पणीहरूको उठान गरी महाशाखा प्रमुख समक्ष पेश गर्ने।</p> <p>(५) आर्थिक कारोबारको आ.ले.प./म.ले.प. गरी बेरुजूको लगत राख्ने तथा बेरुजू फछ्यौँटको प्रमाण जुटाइ नियमित बेरुजू फछ्यौँटका लागि आवश्यक व्यवस्था मिलाउने तथा फछ्यौँट भएपछि बेरुजू सम्परीक्षण गराउने व्यवस्था मिलाउने।</p> <p>(६) आर्थिक प्रशासनसँग सम्बन्धी राय माग भएमा राय दिने, आर्थिक विवरणहरू तयार गर्ने, गराउने व्यवस्था मिलाउने।</p> <p>(७) मातहतका कर्मचारीहरूको सुपरिवेक्षक भै कार्य गर्ने।</p> <p>(८) शाखासँग सम्बन्धित अन्य सम्पूर्ण कार्य गर्ने।</p>

पद	कार्य विवरण
सह- लेखापाल	<p>(१) शाखालाई सम्पूर्ण पत्राचार तथा फाइल व्यवस्थापनका कार्यमा सहयोग पुऱ्याउने।</p> <p>(२) आन्तरिक लेखाका उद्देश्यका लागि आवश्यक तथ्यांक/सूचना संकलन गर्न सहयोग पुऱ्याउने।</p> <p>(३) गौश्वरा भौचर, बैक नगदी किताब तथा खर्चको फाँटवारी तयारीका कार्यमा सहयोग पुऱ्याउने।</p> <p>(४) शाखा प्रमुख र शाखा अधिकृतलाई आ-आफना कर्तव्य निर्वाह गर्न सम्भव भएसम्म सहयोग पुऱ्याउने।</p> <p>(५) आवश्यक सम्पूर्ण पत्राचार तथा अभिलेख सम्बन्धी कार्य गर्ने र लेखापरिक्षण गर्ने कार्यमा सहयोग गर्ने।</p> <p>(६) महाशाखा/शाखा प्रमुखबाट तोकिए बमोजिमका कार्य सम्पादन गर्ने।</p>
कानून तथा फैसला कार्यान्वयन शाखा	
कानून अधिकृत	<p>(१) मन्त्रालयलाई विपक्षी बनाइ दायर भएका मुद्दाहरूको लिखित जवाफ तथा प्रतिउत्तर तयार गर्ने।</p> <p>(२) मन्त्रालयको तर्फबाट रिट निवेदन तथा फिराद दाबी गर्ने।</p> <p>(३) मन्त्रालय र अन्तर्गत देखिने कुनै पनि कानूनी अडचन तथा समस्याहरूको समाधान गर्न आवश्यक कानूनी राय सल्लाह प्रदान गर्ने।</p> <p>(४) मन्त्रालयका महाशाखाबाट माग भएको राय परामर्श, सम्बन्धमा राय साथ पेश गर्ने।</p> <p>(५) ऐन नियमहरूको आवश्यकता अनुसार मस्यौदा तयार गर्ने, तथा ऐन नियमहरूको तर्जुमा गर्दा देखिन आएका कानूनी समस्याहरूको समाधानको निम्ति आवश्यक राय सुझाव प्रदान गर्ने।</p> <p>(६) मन्त्रालयको तर्फबाट प्रकाशित हुने राजपत्रहरूको सूचना मस्यौदा तयार गर्ने।</p> <p>(७) राजस्व प्रशासनमा देखिन वा पर्न आएका सबै किसिमका समस्याहरूको निराकरणका लागि आवश्यक राय सुझाव प्रदान गर्ने।</p> <p>(८) राजस्व सम्बन्धी विधेयक तर्जुमा गर्ने।</p> <p>(९) आवश्यकतानुरूप वित्तिय क्षेत्रको ऐन, नियम तर्जुमा गर्ने।</p> <p>(१०) अधिकार प्रत्यायोजन भए बमोजिमका अन्य आवश्यक काम/कार्य गर्ने।</p>

पद	कार्य विवरण
बजेट, योजना तथा कार्यक्रम महाशाखा	
उपसचिव	<p>(१) बजेट तर्जुमाको प्रारम्भिक कार्य, सीमा (सिलिङ्ग), सूचना सङ्कलन, बजेट माग प्राप्त गर्ने, छलफलमा भाग लिने, बजेटलाई अन्तिम रूप दिने कार्य ।</p> <p>(२) बजेट तर्जुमा गरी प्रदेश सभामा पेश गर्ने र प्रदेश सभाबाट पारित भएपछि सोको कार्यान्वयन, सहजीकरण र नियमन सम्बन्धी कार्य ।</p> <p>(३) सार्वजनिक खर्च सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन सम्बन्धी कार्य ।</p> <p>(४) आर्थिक कार्यविधि सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन सम्बन्धी कार्य ।</p> <p>(५) सङ्घिय विनियोजन, राजस्व, विभाज्य कोष, धरौटी, कार्यसञ्चालन कोष र अन्य सरकारी कोष तथा सम्पत्ति सम्बन्धी कार्य ।</p> <p>(६) संघ, प्रदेश र स्थानीय तहको सार्वजनिक पदाधिकारीको सुविधा सम्बन्धी नीति, कानून र मापदण्ड सम्बन्धी कार्य ।</p> <p>(७) बजेट तर्जुमाका लागि प्रतिफल र उपलब्धि विश्लेषण गर्ने, विनियोजनमा दक्षता हासिल गर्ने, समरूपका कार्यक्रममा एकरूपता कायम गर्ने ।</p> <p>(८) बजेटलाई नीति र नतिजामा आधारित बनाउन खोज, अनुसन्धान, विश्लेषणका आधारमा निरन्तर सुधारका लागि गुणचक्र (Quality Circle) को काम गर्ने ।</p> <p>(९) प्रदेश योजना आयोगमा बजेट व्यवस्था तथा कार्यक्रम सम्बन्धमा हुने छलफलमा भाग लिने ।</p> <p>(१०) विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयहरूबाट आएको आर्थिक दायित्व सम्बन्धी विषयमा राय तथा परामर्श दिने ।</p> <p>(११) स्थायी र अस्थायी दरबन्दी श्रृजना गर्न आर्थिक दृष्टिकोणले विश्लेषण गरी राय दिने ।</p> <p>(१२) आर्थिक स्थायित्व कायम राख्न सहयोग पुर्याउने ।</p> <p>(१३) सूचना प्रविधिमा आधारित बजेट तथा वित्तीय व्यवस्थापन प्रणालीको सुधार एवं सुदृढीकरण गर्दै लैजाने ।</p> <p>(१४) आवश्यकता र औचित्यताको आधारमा भैपरी आउने र अन्य विविध (अर्थ मन्त्रालय अन्तर्गत रहेको रकम) शीर्षकको रकमबाट निकास दिने ।</p> <p>(१५) बजेट तथा कार्यक्रम सम्बन्धी अन्य कार्य गर्ने ।</p>

पद	कार्य विवरण
	<p>(१६) वित्तीय नीतिको अनुगमन तथा मूल्याङ्कन एवं बजेट बक्तव्यसँग सम्बन्धित क्षेत्रगत नीतिहरू तथा योजनाहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने।</p> <p>(१७) बजेट तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने।</p> <p>(१८) नेपाल सरकारको सशर्त, समपूरक र विशेष अनुदानबाट सञ्चालित परियोजनाहरूको अनुगमन तथा मूल्याङ्कनका कार्यहरू गर्ने ।</p> <p>(१९) प्रदेश सभामा पेश गर्नुपर्ने मन्त्रालयगत प्रगति विवरण पुस्तिका तयारीको काम गर्ने ।</p> <p>(२०) प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०७६, नियमावली २०७७ र सूचनाको हकसम्बन्धी कानूनले तोकेअनुसार प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने ।</p> <p>(२१) सबै मन्त्रालयहरूबाट चौमासिक प्रगति विवरण प्राप्त गरी Action Plan, Aims and Objectives अनुसार कार्यान्वयन भए/नभएको विवेचना गरी प्रकाशित गर्ने, MDAC को आयोजना गर्ने।</p> <p>(२२) लक्ष्य बमोजिम वा लक्ष्य भन्दा बढी प्रगति हासिल गर्नेलाई पुरस्कारका लागि सिफारिस गर्ने तथा लक्ष्य भन्दा कम प्रगति भएको पाईएमा कारबाही गर्न सिफारिस गर्ने।</p> <p>(२३) बजेट बक्तव्यमा परेका नीति कार्यान्वयनमा प्रभावकारिता ल्याउन विशेष पहल गर्ने।</p> <p>(२४) अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा परी आउने अन्य कार्यहरू गर्ने।</p>
बजेट तथा कार्यक्रम शाखा	
शाखा अधिकृत	<p>(१) प्रदेश संचितकोष सम्बन्धी कार्य।</p> <p>(२) आवश्यकता र औचित्यताको आधारमा भैपरी आउने र अन्य विविध (आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत रहेको रकम) शीर्षकको रकमबाट निकास दिने।</p> <p>(३) बजेट स्रोतान्तर सम्बन्धी कार्य।</p> <p>(४) सूचना प्रविधिमा आधारित बजेट तथा वित्तीय व्यवस्थापन प्रणालीको सुधार एवं सुदृढीकरण गर्दै लैजाने।</p> <p>(५) बजेट तर्जुमाको प्रारम्भिक कार्य, सीमा (सिलिङ्ग), सूचना सङ्कलन, बजेट माग प्राप्त गर्ने, छलफलमा भाग लिने, बजेटलाई अन्तिम रूप दिने कार्य ।</p>

पद	कार्य विवरण
	<p>(६) आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालय, निर्देशनालय तथा कार्यालयहरुबाट आएको आर्थिक दायित्व सम्बन्धी विषयमा राय तथा परामर्श दिने ।</p> <p>(७) कार्यक्रम संशोधन तथा रकमान्तर ।</p> <p>(८) महाशाखा प्रमुखबाट प्रत्यायोजित वा तोकिएको अन्य कार्य</p> <p>(९) बजेट तर्जुमाको प्रारम्भिक कार्य, सीमा (सिलिङ्ग), सूचना सङ्कलन, बजेट माग प्राप्त गर्ने, छलफलमा भाग लिने, बजेटलाई अन्तिम रूप दिने कार्य ।</p>
नायव सुब्बा	<p>(१) आफ्नो शाखामा रहेका फाइल तथा अन्य कागजातहरुको अभिलेख दुरुस्त राख्ने ।</p> <p>(२) अन्य निकाय वा शाखाबाट प्राप्त भएका पत्रहरुको दर्ता गर्ने तथा बाहिर पठाउने फाइल तथा पत्रहरु चलानी गर्ने ।</p> <p>(३) अन्य निकाय वा शाखाबाट प्राप्त भएका पत्रहरु उपर आवश्यक कारबाहीको लागि सम्बन्धित कागजात तथा फाइल सहित सम्बन्धित अधिकृत समक्ष पेश गर्ने ।</p> <p>(४) शाखालाई आवश्यक पर्ने भौतिक साधन, मसलन्द आदि समयमै स्टोरबाट उपलब्ध गरी राख्ने ।</p> <p>(५) आफ्नो शाखाका भौतिक साधनहरुको स्याहार, सम्भार, मर्मत तथा संरक्षण गर्ने गराउने ।</p> <p>(६) शाखाका कामसँग सम्बन्धित सूचना, तथ्याङ्क, कागजात, परिपत्र तथा आदेश, निर्णयहरुको अभिलेख अद्यावधिक गर्ने ।</p> <p>(७) सम्पादित कार्यहरुको प्रगति विवरण बनाई पेश गर्ने, तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।</p>
प्रादेशिक योजना तथा अनुगमन शाखा	
शाखा अधिकृत	<p>(१) प्रदेश योजना आयोगमा बजेट व्यवस्था तथा कार्यक्रम सम्बन्धमा हुने छलफलमा भाग लिने ।</p> <p>(२) सबै मन्त्रालयहरुबाट वार्षिक नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम कार्यान्वयन कार्ययोजना तयार गर्ने / गराउने र विवरण एकीकृत गर्ने ।</p> <p>(३) बजेट तथा कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने ।</p> <p>(४) अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा परी आउने अन्य कार्यहरु गर्ने ।</p> <p>(५) लक्ष्य बमोजिम वा लक्ष्य भन्दा बढी प्रगति हासिल गर्नेलाई पुरस्कारका लागि</p>

पद	कार्य विवरण
	<p>सिफारिस गर्ने तथा लक्ष्य भन्दा कम प्रगति भएको पाईएमा कारवाही गर्न सिफारिस गर्ने ।</p> <p>(६) सबै मन्त्रालयहरूबाट चौमासिक प्रगति विवरण प्राप्त गरी Action Plan, Aims and Objectives अनुसार कार्यान्वयन भए/नभएको विवेचना गरी प्रकाशित गर्ने, MDAC को आयोजना गर्ने ।</p> <p>(७) नेपाल सरकारको सशर्त, समपूरक र विशेष अनुदानबाट सञ्चालित परियोजनाहरूको अनुगमन तथा मूल्याङ्कनका कार्यहरू गर्ने ।</p> <p>(८) महाशाखा प्रमुखबाट लिए अहाएका अन्य कार्यहरू गर्ने ।</p>
<p>नायव सुब्बा</p>	<p>(१) शाखा प्रमुखको प्रत्यक्ष निर्देशन, नियन्त्रण तथा सुपरिवेक्षणमा रही तपसिल बमोजिमका कार्यहरू सम्पादन गर्ने गराउने जिम्मेवारी हुनेछ ।</p> <p>(२) आफ्नो शाखामा रहेका फाइल तथा अन्य कागजातहरूको अभिलेख दुरुस्त राख्ने ।</p> <p>(३) अन्य निकाय वा शाखाबाट प्राप्त भएका पत्रहरूको दर्ता गर्ने तथा बाहिर पठाउने फाइल तथा पत्रहरू चलानी गर्ने ।</p> <p>(४) अन्य निकाय वा शाखाबाट प्राप्त भएका पत्रहरू उपर आवश्यक कारवाहीको लागि सम्बन्धित कागजात तथा फाइल सहित सम्बन्धित अधिकृत समक्ष पेश गर्ने ।</p> <p>(५) शाखालाई आवश्यक पर्ने भौतिक साधन, मसलन्द आदि समयमै स्टोरबाट उपलब्ध गरी राख्ने ।</p> <p>(६) आफ्नो शाखाका भौतिक साधनहरूको स्याहार, सम्भार, मर्मत तथा संरक्षण गर्ने गराउने सम्बन्धमा जिन्सी शाखासँग समन्वय गर्ने ।</p> <p>(७) शाखाका कामसँग सम्बन्धित सूचना, तथ्याङ्क, कागजात, परिपत्र तथा आदेश, निर्णयहरूको अभिलेख अद्यावधिक गर्ने ।</p> <p>(८) सम्पादित कार्यहरूको प्रगति विवरण बनाई पेश गर्ने ।</p> <p>(९) महाशाखा/शाखा प्रमुखबाट लिए अहाएका अन्य कार्यहरू गर्ने ।</p> <p>(१०) तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने ।</p>
<p>कम्प्युटर अपरेटर</p>	<p>(१) सूचना प्रविधि सम्बन्धी उपकरणको अनुगमन गर्ने ।</p> <p>(२) तथ्याङ्कको सुरक्षा तथा पुन-प्राप्तिको रणनीति कार्यान्वयन गर्ने ।</p> <p>(३) महाशाखा/शाखा प्रमुखबाट लिए अहाएका कार्य सम्पादन गर्ने ।</p>

पद	कार्य विवरण
	<p>(४) चिठीपत्रको मस्यौदा तयार गर्ने ।</p> <p>(५) PLMBIS मा तथ्याङ्क प्रविष्ट गर्ने ।</p> <p>(६) तथ्याङ्क सम्बन्धि अभिलेख राख्ने ।</p>
वित्त व्यवस्थापन महाशाखा	
उपसचिव	<p>(१) प्रदेशको राजस्व नीति तथा मार्गदर्शन तर्जुमा र परिमार्जन गर्ने ।</p> <p>(२) राजस्व प्रक्षेपण तथा वार्षिक राजस्व संकलन अनुमान तयार गर्ने ।</p> <p>(३) राजस्व सम्बन्धी विषयमा प्रदेश मन्त्रपरिषदमा प्रस्ताव तयार गर्ने ।</p> <p>(४) स्थानीय तहले संकलन गर्ने राजस्वको विषयमा परामर्श तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।</p> <p>(५) राजस्व सम्बन्धी ऐन नियमलाई समय सापेक्ष तथा वैज्ञानिक रूपमा परिमार्जन तथा संशोधन गर्ने ।</p> <p>(६) गैर कर राजस्व सम्बन्धी नीति, गैह्र करको दर एवं असुली प्रक्रिया निर्धारण गर्न प्रदेश मन्त्रालयसँग समन्वय र सहकार्य गरी प्रभावकारी असुली प्रक्रियाको कार्य गर्ने ।</p> <p>(७) राजस्व चुहावट तथा आर्थिक अपराध नियन्त्रणको लागि नीतिगत सुधार गरि कार्यान्वयन गर्ने ।</p> <p>(८) राजस्व संकलनको निरन्तर अनुगमन तथा मूल्याङ्कन गरि सरोकारवालालाई आवश्यक पृष्ठपोषण प्रदान गर्ने ।</p> <p>(९) राजस्वको मासिक समीक्षा र विश्लेषण गरी राजस्व संकलन अभिवृद्धि गर्न विशेष अभियान सञ्चालन गर्ने ।</p> <p>(१०) राजस्व सम्बन्धी विषयमा राय सुझाव माग भइ आएमा दिने ।</p> <p>(११) आर्थिक विधेयकको मस्यौदा तयार गरि कानून तथा फैसला कार्यान्वयन शाखामा पठाउने ।</p>
राजस्व व्यवस्थापन शाखा	
शाखा अधिकृत	<p>(१) प्रदेश राजस्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्वयन र नियमन ।</p> <p>(२) घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, आयमा कर, सेवा शुल्क, दस्तुर र दण्ड जरिवाना संकलन, बाँडफाँड र उपयोग सम्बन्धी तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन गर्ने ।</p> <p>(३) संघीय कानून अनुसार प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी र शुल्क संकलन,</p>

पद	कार्य विवरण
	<p>नियमन गर्ने ।</p> <p>(४) राजस्व चुहावट नियन्त्रण सम्बन्धी प्रादेशिक नीति कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन गर्ने ।</p> <p>(५) संघीय कानून अनुसार प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी र शुल्क संकलन, नियमन गर्ने ।</p> <p>(६) आवश्यक भएका चिठीपत्र र दस्तावेज सम्बन्धी कार्य सम्पन्न गर्ने ।</p> <p>(७) राजस्व परामर्श समितिको बैठक सञ्चालन तथा व्यवस्थापन गर्ने ।</p> <p>(८) राजस्वको दायरा फराकिलो पार्न सुझाव संकलन तथा नीतिगत व्यवस्थाका लागि पहल गर्ने ।</p> <p>(९) महाशाखा/शाखा प्रमुखबाट तोकिए बमोजिमका कार्य सम्पादन गर्ने ।</p>
नायव सुब्बा	<p>(१) शाखा प्रमुखको प्रत्यक्ष निर्देशन, नियन्त्रण तथा सुपरिवेक्षणमा रही तपसिल बमोजिमका कार्यहरू सम्पादन गर्ने गराउने जिम्मेवारी हुनेछ ।</p> <p>(२) आफ्नो शाखामा रहेका फाइल तथा अन्य कागजातहरूको अभिलेख दुरुस्त राख्ने ।</p> <p>(३) अन्य निकाय वा शाखाबाट प्राप्त भएका पत्रहरूको दर्ता गर्ने तथा बाहिर पठाउने फाइल तथा पत्रहरू चलानी गर्ने ।</p> <p>(४) अन्य निकाय वा शाखाबाट प्राप्त भएका पत्रहरू उपर आवश्यक कारबाहीको लागि सम्बन्धित कागजात तथा फाइल सहित सम्बन्धित अधिकृत समक्ष पेश गर्ने ।</p> <p>(५) शाखालाई आवश्यक पर्ने भौतिक साधन, मसलन्द आदि समयमै स्टोरबाट उपलब्ध गरी राख्ने ।</p> <p>(६) आफ्नो शाखाका भौतिक साधनहरूको स्याहार, सम्भार, मर्मत तथा संरक्षण गर्ने गराउने ।</p> <p>(७) शाखाका कामसँग सम्बन्धित सूचना, तथ्याङ्क, कागजात, परिपत्र तथा आदेश, निर्णयहरूको अभिलेख अद्यावधिक गर्ने ।</p> <p>(८) सम्पादित कार्यहरूको प्रगति विवरण बनाई पेश गर्ने ।</p> <p>(९) तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने ।</p> <p>(१०) महाशाखा/शाखा प्रमुखबाट लिए अहाएका कामहरू सम्पादन गर्ने ।</p>
विकास सहायता तथा अनुदान व्यवस्थापन शाखा	

पद	कार्य विवरण
शाखा अधिकृत	<p>(१) संघको स्वीकृतिमा वैदेशिक सहयोग, वैदेशिक ऋण र अनुदान प्राप्ति, उपयोग, लेखाङ्कन प्रतिवेदन।</p> <p>(२) राष्ट्रिय तथा अन्तर प्रदेश विकास आयोजनाको समन्वय र सशर्त अनुदानको सदुपयोग।</p> <p>(३) संघीय नीति अनुरूप सहवित्तीयकरण।</p> <p>(४) संघसंगको अन्तर सरकारी र वित्तीय सम्पर्क, सम्बन्ध र सहकार्य</p> <p>(५) अन्तर सरकारी वित्त हस्तान्तरण सम्बन्धी कार्य गर्ने।</p> <p>(६) आवश्यक भएका चिठीपत्र र दस्तावेज सम्बन्धी कार्य सम्पन्न गर्ने।</p> <p>(७) महाशाखा प्रमुखबाट तोकिए बमोजिमका अन्य कार्य सम्पादन गर्ने।</p>
नायब सुब्बा	<p>(१) शाखा प्रमुखको प्रत्यक्ष निर्देशन, नियन्त्रण तथा सुपरिवेक्षणमा रही तपसिल बमोजिमका कार्यहरू सम्पादन गर्ने गराउने जिम्मेवारी हुनेछ।</p> <p>(२) आफ्नो शाखामा रहेका फाइल तथा अन्य कागजातहरूको अभिलेख दुरुस्त राख्ने।</p> <p>(३) अन्य निकाय वा शाखाबाट प्राप्त भएका पत्रहरूको दर्ता गर्ने तथा बाहिर पठाउने फाइल तथा पत्रहरू चलानी गर्ने।</p> <p>(४) अन्य निकाय वा शाखाबाट प्राप्त भएका पत्रहरू उपर आवश्यक कारवाहीको लागि सम्बन्धित कागजात तथा फाइल सहित सम्बन्धित अधिकृत समक्ष पेश गर्ने।</p> <p>(५) शाखालाई आवश्यक पर्ने भौतिक साधन, मसलन्द आदि समयमै स्टोरबाट उपलब्ध गरी राख्ने।</p> <p>(६) आफ्नो शाखाका भौतिक साधनहरूको स्याहार, सम्भार, मर्मत तथा संरक्षण गर्ने गराउने।</p> <p>(७) शाखाका कामसँग सम्बन्धित सूचना, तथ्याङ्क, कागजात, परिपत्र तथा आदेश, निर्णयहरूको अभिलेख अद्यावधिक गर्ने।</p> <p>(८) सम्पादित कार्यहरूको प्रगति विवरण बनाई पेश गर्ने।</p> <p>(९) महाशाखा/शाखा प्रमुखबाट लिए अह्राएका कार्यहरू गर्ने।</p> <p>(१०) तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने।</p>
सूचना प्रबिधि शाखा	
कम्प्युटर	(१) विद्युतीय शासन सम्बन्धी नीति, कानून, योजना, कार्यक्रम तथा प्रणालीको

पद	कार्य विवरण
इन्जिनियर	<p>विकास, प्रवर्द्धन एवं समन्वय सम्बन्धी कार्य गर्ने ।</p> <p>(२)वेबसाइट/इमेल व्यवस्थापन, नेटवर्क सर्भर ह्याण्डलिङ्ग, वेभ इडिटिङ्ग तथा होस्टिङ्ग जस्ता संचार प्रविधिसंग सम्बन्धित कार्य गर्ने ।</p> <p>(३)E-Governance लागू गर्ने सन्दर्भमा IT Focal Person को रूपमा तालिम, सेमिनार, गोष्ठी आदिमा सहभागी हुने ।</p> <p>(४)बजेट तथा कार्यक्रम महाशाखामा संचालित PLMBIS जस्ता प्रणाली एवं कार्यक्रम प्रगति विवरण कार्यहरूमा प्राविधिक समन्वय गर्ने ।</p> <p>(५)कम्प्युटर सम्बन्धी विषयमा राय माग भएमा राय पेश गर्ने ।</p> <p>(६)आफ्नो शाखामा रहेका भौतिक साधनको संरक्षण तथा मर्मत संभार गर्ने गराउने कार्यका लागि जिन्सी शाखासंग समन्वय गर्ने ।</p> <p>(७)प्रदेश तथा स्थानीय तहमा सूचना प्रविधिको उच्चतम उपयोग गर्ने/गराउने कार्यको लागि परामर्श तथा समन्वय गर्ने कार्य ।</p> <p>(८)वित्तीय व्यवस्थापन सूचना प्रणालीको सुधार गर्ने ।</p> <p>(९)IT Products को खरिद प्रक्रिया (Specification, Estimate, Tender evaluation, PDI) मा समन्वय गर्ने ।</p> <p>(१०) महाशाखा प्रमुखबाट प्रत्यायोजन भएका अन्य कार्य सम्पादन गर्ने ।</p> <p>(११) महाशाखा प्रमुखबाट लिए अह्राएका कार्यहरू गर्ने गराउने ।</p>
कम्प्युटर अधिकृत	<p>(१)विद्युतीय शासन सम्बन्धी नीति, कानून, योजना, कार्यक्रम तथा प्रणालीको विकास, प्रवर्द्धन एवं समन्वय सम्बन्धी कार्य गर्ने,</p> <p>(२)प्रणाली (वाह्य तथा आन्तरिक) अवरुद्ध भएमा हार्डवेयर र सफ्टवेयर इन्जिनियरहरूसँग सहकार्य गर्ने ।</p> <p>(३)विद्युतीय हाजिरी व्यवस्थित गरी सम्बन्धित शाखामा बुझाउने ।</p> <p>(४)MS word, Excel, Power point आदिमा आवश्यकता अनुसारको data राख्ने । आवश्यकता अनुसार कार्यालयको चिठी पत्र तयार गरी स्क्यान तथा इमेल गर्ने,</p> <p>(५)Website मा Content Upload, Delete, Correction आदि कार्यहरू आवश्यकता अनुसार गर्ने र सम्बन्धित पदाधिकारीलाई जानकारी दिने,</p> <p>(६)फाँटसित सम्बन्धित कागजातको अभिलेख राख्ने, कम्प्युटर, प्रिन्टर, स्क्यानर आदि आफ्नो प्रयोगमा रहेका उपकरण एवं सामानको सुरक्षा गर्ने साथै मर्मत</p>

पद	कार्य विवरण
	<p>संभार, सरसफाइ आदिको नियमित रेखदेख गर्ने तीनका अवस्थाको विषयमा महाशाखा प्रमुखलाई जानकारी दिने,</p> <p>(७)नियमित रूपमा कम्प्युटर प्रणाली, नेटवर्किङ र सफ्टवेयरको जाँच गर्ने, दुरुस्त अवस्थामा राख्ने र नभएमा आवश्यक प्रयास गरी सुधार गर्ने ।</p> <p>(८)सूचना प्रविधि सँग सम्बन्धित सामग्रीको सुरक्षित, भण्डारण, परिचालन तथा उपयोगी सम्बन्धमा आवश्यक सल्लाह र सहयोग उपलब्ध गराउने ।</p> <p>(९)बजेट तथा कार्यक्रम महाशाखामा संचालित PLMBIS जस्ता प्रणाली एवं कार्यक्रम प्रगति विवरण कार्यहरूमा प्राविधिक समन्वय गर्ने ।</p> <p>(१०)कम्प्युटर सम्बन्धी विषयमा राय माग भएमा राय पेश गर्ने ।</p> <p>(११)महाशाखा प्रमुखबाट प्रत्यायोजन भएका कार्य सम्पादन गर्ने ।</p> <p>(१२)महाशाखा प्रमुखबाट लिए अहाएका कार्यहरू गर्ने गराउने ।</p>
कम्प्युटर अपरेटर	<p>(१) आर्थिक मामिला तथा योजना मन्त्रालयको वेबसाइट निर्माण तथा अद्यावधिक गर्ने ।</p> <p>(२) सूचना प्रविधि सम्बन्धी उपकरणको अनुगमन गर्ने ।</p> <p>(३) तथ्याङ्कको सुरक्षा तथा पुनप्राप्तिको रणनीति कार्यान्वयन गर्ने ।</p> <p>(४) मन्त्रालयको बजेट प्रणालीमा तथ्याङ्क प्रविष्टी, तथ्याङ्कको अभिलेख आदि कार्य गर्ने ।</p> <p>(५) बजेट, राजश्व र योजना सम्बन्धी कार्य वेरोकतोक सञ्चालनार्थ सकारात्मक तथा प्रतिक्रियात्मक संभारका लागि सुझाव पेश गर्ने ।</p> <p>(६) प्रणाली (वाह्य तथा आन्तरिक) अवरुद्ध भएमा हार्डवेयर र सफ्टवेयर इन्जिनियरहरूसँग सहकार्य गर्ने ।</p> <p>(७) आफ्नो शाखामा रहेका भौतिक स्रोतसाधनको संरक्षण तथा मर्मत संभार गर्ने गराउने कार्यका लागि जिन्सी शाखासंग समन्वय गर्ने ।</p> <p>(८) महाशाखा/शाखा प्रमुखबाट प्रत्यायोजन भएका कार्य सम्पादन गर्ने ।</p> <p>(९) महाशाखा/शाखा प्रमुखबाट लिए अहाएका कार्यहरू गर्ने ।</p>
वित्तीय क्षेत्र व्यवस्थापन तथा आर्थिक महाशाखा	
उपसचिव	<p>(१)प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन ।</p> <p>(२)तथ्याङ्क, सूचना प्रणाली तथा अभिलेख व्यवस्थापन सम्बन्धमा प्रादेशिक नीति,</p>

पद	कार्य विवरण
	<p>कार्य मापदण्ड एवं योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने गराउने ।</p> <p>(३) प्रदेशस्तरको आर्थिक स्थायित्व र मूल्यस्थिरता सम्बन्धी नीति तर्जुमा, कार्यान्वयन र नियमन गर्ने गराउने ।</p> <p>(४) आर्थिक विकासमा निजी, सहकारी तथा गैरसरकारी क्षेत्रसंगको समन्वय र सहकार्य गर्ने गराउने ।</p> <p>(५) प्रदेशस्तरीय तथ्याङ्क सङ्कलन, वर्गिकरण, विश्लेषण तथा प्रकाशन गर्ने गराउने ।</p> <p>(६) बीमा र बीमा व्यवसायको संचालन, व्यवस्थापन, प्रवर्द्धन तथा विस्तार र नियमन ।</p> <p>(७) प्रदेशस्थित सरकारी सम्पत्तिको एकीकृत विवरण र सरकारी बाँकी रकमको लगत तथा असुल उपर</p> <p>(८) प्रदेश सरकारी लगानी र लाभांशको लेखा व्यवस्थापन</p> <p>(९) तथ्याङ्क, सूचना प्रणाली तथा अभिलेख व्यवस्थापन सम्बन्धमा प्रादेशिक नीति, कानून, मापदण्ड एवम् योजना तर्जुमा, कार्यान्वयन र नियमन तथा संघ र स्थानीय तहसँग सहयोग, समन्वय र सहकार्य</p> <p>(१०) प्रदेशस्तरका सार्वजनिक संस्थान, वित्तीय संस्था, समिति, प्रतिष्ठान तथा कम्पनी आदिको सञ्चालन, व्यवस्थापन, सुधार र नियमन ।</p> <p>(११) प्रदेश तथ्याङ्कको अद्यावधिक गर्ने गराउने ।</p>
आर्थिक विश्लेषण शाखा	
शाखा अधिकृत	<p>(१) प्रदेशमा लगानीमैत्री वातावरण सृजना गर्न र सार्वजनिक निजी क्षेत्र बिचको विश्वासको बातावरण कायम गर्दै समग्र आर्थिक विकासमा निजी क्षेत्रको संलग्नताको लागि अनुकूल वातावरण सृजना गर्न मद्दत गर्ने ।</p> <p>(२) प्रदेशको (राजस्व र विनियोजन) बेरुजु, सरकारी बाँकीको लगत र असुल उपर सम्बन्धी कार्य गर्ने ।</p> <p>(३) प्रदेश सरकारी लगानी र लाभांशको लेखा व्यवस्थापन गर्ने ।</p> <p>(४) आर्थिक विकासमा निजी, सहकारी तथा गैरसरकारी क्षेत्रसंगको समन्वय र सहकार्य ।</p> <p>(५) प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन ।</p> <p>(६) प्रदेशस्थित सरकारी सम्पत्तिको एकीकृत विवरण तयारी सम्बन्धी कार्य गर्ने ।</p>

पद	कार्य विवरण
	<p>(७) प्रदेश अर्थ बुलेटिन मासिक रूपमा प्रकाशन गर्ने ।</p> <p>(८) आवश्यक भएका चिठीपत्र र दस्तावेज सम्बन्धी कार्य सम्पन्न गर्ने ।</p> <p>(९) महाशाखा प्रमुखबाट तोकिए बमोजिमका कार्य सम्पादन गर्ने ।</p>
अर्थशास्त्री	<p>(१) समष्टिगत आर्थिक स्थायित्व, मुल्य स्थिरता सम्बन्धि नीति तर्जुमा कार्यान्वयन र नियमन गर्ने कार्यहरु ।</p> <p>(२) संसदमा पेश हुने आर्थिक सर्वेक्षण तयार गर्ने ।</p> <p>(३) सरकारी वित्तीय स्थितिको अध्ययन विश्लेषण गरि प्रतिवेदन तयार गर्ने ।</p> <p>(४) प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन ।</p> <p>(५) आर्थिक विकासमा निजी, सहकारी तथा गैरसरकारी क्षेत्रसंगको समन्वय र सहकार्य ।</p> <p>(६) आवश्यक भएका चिठीपत्र र दस्तावेज सम्बन्धी कार्य सम्पन्न गर्ने ।</p> <p>(७) महाशाखा प्रमुखबाट तोकिए बमोजिमका कार्य सम्पादन गर्ने ।</p>
तथ्यांक अधिकृत	<p>(१) मौद्रिक नीति, मुल्य नीति र अन्य आर्थिक वित्तीय नीतिहरुको कार्यक्रम सम्बन्धि सूचना र तथ्यांक प्राप्त गरि आवधिक प्रतिवेदन तयार गर्ने ।</p> <p>(२) मासिक त्रैमासिक तथा वार्षिक आर्थिक सर्वेक्षण तथा प्रतिवेदनहरु तयार गर्ने ।</p> <p>(३) तथ्याङ्क, सूचना प्रणाली तथा अभिलेख व्यवस्थापन सम्बन्धमा प्रादेशिक नीति, कार्य मापदण्ड एवं योजना तर्जुमा, कार्यान्वयन र नियमन ।</p> <p>(१०) मन्त्रालयको वेबसाइटमा प्रदेशको Macroeconomic indicators तथा तथ्याङ्कहरु नियमित रूपमा अद्यावधिक गर्ने ।</p> <p>(४) प्रदेशस्तरीय तथ्याङ्क सङ्कलन, वर्गीकरण, विश्लेषण तथा प्रकाशन ।</p> <p>(५) तथ्यांकको अद्यावधिक विवरण तयार गरी राख्ने ।</p> <p>(६) तथ्यांक संकलनमा अन्य शाखाहरूसंग समन्वय गर्ने ।</p> <p>(७) महाशाखा प्रमुखबाट प्रत्यायोजन भएका तथा लिए अह्राएका अन्य कार्यहरु सम्पादन गर्ने ।</p>
नायव सुब्बा	<p>(१) शाखालाई सम्पूर्ण पत्राचार तथा फाइल व्यवस्थापनका कार्यमा सहयोग पुऱ्याउने ।</p> <p>(२) विभिन्न विश्लेषणात्मक उद्देश्यका लागि आवश्यक तथ्याङ्क/सूचना संकलन गर्न सहयोग पुऱ्याउने ।</p>

पद	कार्य विवरण
	<p>(३) तथ्याङ्क तयारीका कार्यमा सहयोग पुऱ्याउने ।</p> <p>(४) शाखा प्रमुख र शाखा अधिकृतलाई आ-आफ्ना कर्तव्य निर्वाह गर्न सम्भव भएसम्म सहयोग पुऱ्याउने ।</p> <p>(५) आवश्यक सम्पूर्ण पत्राचार तथा अभिलेख सम्बन्धी कार्य गर्ने ।</p> <p>(६) महाशाखा/शाखा प्रमुखबाट तोकिए बमोजिमका अन्य कार्यहरू सम्पादन गर्ने ।</p>
कम्प्युटर अपरेटर	<p>(१) सार्वजनिक ऋण व्यवस्थापनको वेबसाइट निर्माण तथा अद्यावधिक गर्न सूचना प्रविधि शाखासँग समन्वय गर्ने ।</p> <p>(२) सूचना प्रविधि सम्बन्धी उपकरणको अनुगमन गर्ने, ।</p> <p>(३) तथ्याङ्कको सुरक्षा तथा पुनप्राप्तिको रणनीति कार्यान्वयन गर्ने ।</p> <p>(४) हार्डवेयर र प्रयोग प्रणाली सम्बन्धी प्रयोगकर्तातर्फ उठेका सवालहरूको समाधान गर्ने ।</p> <p>(५) सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कार्य वेरोकतोक सञ्चालनार्थ सकारात्मक तथा प्रतिक्रियात्मक संभारका लागि सुझाव पेश गर्ने ।</p> <p>(६) प्रणाली (वाह्य तथा आन्तरिक) अवरुद्ध भएमा हार्डवेयर र सफ्टवेयर इन्जिनियरहरूसँग सहकार्य गर्ने ।</p> <p>(७) सूचना प्रविधि स्थलको जोखिम बढाउने खालका सवालहरूको सामयिक रूपमा समाधानका लागि सुनिश्चितता प्रदान गर्ने ।</p> <p>(८) महाशाखा/शाखा प्रमुखबाट प्रत्यायोजन भएका तथा लागू अहाएका अन्य कार्य सम्पादन गर्ने ।</p>
वित्तीय क्षेत्र व्यवस्थापन शाखा	
शाखा अधिकृत	<p>(१) बीमा र बीमा व्यवसायको संचालन, व्यवस्थापन, प्रवर्द्धन तथा विस्तार र नियमन ।</p> <p>(२) प्रदेशस्तरका सार्वजनिक संस्थान, वित्तीय संस्था, समिति, प्रतिष्ठान तथा कम्पनी आदिको सञ्चालन, व्यवस्थापन, सुधार र नियमन ।</p> <p>(३) बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वयात्मक कार्य गर्ने ।</p> <p>(४) प्रदेशस्तरको आर्थिक स्थायित्व र मूल्यस्थिरता सम्बन्धी नीति तर्जुमा र कार्यान्वयन गर्न सहयोग गर्ने,</p> <p>(५) आवश्यक सम्पूर्ण पत्राचार तथा अभिलेख सम्बन्धी कार्य गर्ने ।</p> <p>(६) महाशाखा प्रमुखबाट तोकिए बमोजिमका कार्य सम्पादन गर्ने ।</p>

४. मन्त्रालयबाट प्रदान गरिने सेवा

मन्त्रालयबाट प्रदान गरिने सेवा यसप्रकार रहेको छ :

क्र.सं.	महाशाखा/शाखा	कोठा नं./तल्ला	सम्पादन गरिने कार्यहरु	जिम्मेवार व्यक्ति	गुनासो सुत्रे अधिकारी	कै.
१	प्रशासन महाशाखा, तेश्रो तल्ला, कोठा नं. ८			प्रशासन महाशाखा प्रमुख	श्रीमान् सचिव ज्यू	
	⇒ प्रशासन शाखा	भुई तल्ला/कोठा नं. १	<ul style="list-style-type: none"> - मन्त्रालयमा कार्यरत कर्मचारीको व्यक्तिगत विवरण, बिदा, काज, हाजिरी व्यवस्थापन गर्ने, गराउने। - कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन गरी अभिलेख अद्यावधिक गर्ने, गराउने। - शाखाको वार्षिक कार्यक्रम तथा कार्य योजना तयार गर्ने र स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने र प्रगतिअभिलेख राख्ने। - सार्वजनिक खरिद ऐन नियमावली बमोजिमका खरिद कार्य गर्ने। - मन्त्रालयको जिन्सी व्यवस्थापन गर्ने। - सोधपुछ तथा दर्ता चलानीको सेवा प्रवाह गर्ने। 	प्रशासन शाखा प्रमुख	प्रशासन महाशाखा प्रमुख	
	⇒ आर्थिक प्रशासन शाखा	दोश्रो तल्ला/कोठा नं. ७	<ul style="list-style-type: none"> - चालु बजेट तथा पुँजीगत बजेट तयार गर्दा सचिवसँग समन्वय गरी बजेट तर्जुमा गर्ने - आर्थिक कारोवारको विवरण प्रकाशित गर्ने। 	आर्थिक प्रशासन शाखा प्रमुख	प्रशासन महाशाखा प्रमुख	
	⇒ कानून तथा फैसला कार्यान्वयन शाखा	प्रि-फ्याव भवन/कोठा	<ul style="list-style-type: none"> - मन्त्रालयलाई विपक्ष बनाएका उजुरी तथा रिटहरुको लिखित जवाफ तयार गर्ने। - मन्त्रालय र अन्तर्गत 	कानून तथा फैसला कार्यान्वयन शाखा	प्रशासन महाशाखा प्रमुख	

		नं. १८	आवश्यक कानूनी राय सल्लाह प्रदान गर्ने। - ऐन नियमहरूको आवश्यकता अनुसार मस्यौदा तयार गर्ने ।	प्रमुख		
२	बजेट योजना तथा कार्यक्रम महाशाखा, तेश्रो तल्ला, कोठा नं. ९			बजेट योजना तथा कार्यक्रम महाशाखा प्रमुख	श्रीमान् सचिव ज्यू	
	⇒ बजेट तथा कार्यक्रम शाखा	तेश्रो तल्ला/कोठा नं. ९	<ul style="list-style-type: none"> - बजेट तर्जुमाको प्रारम्भिक अनुमान सम्बन्धी कार्य। - बजेटको सिमा निर्धारण सम्बन्धी कार्य। - मन्त्रालय निकायगत उपशीर्षकको बजेट सिलिङ्ग र मार्गदर्शन सम्बन्धी कार्य गर्ने - स्वीकृत बजेट सिलिङ्ग र मार्गदर्शन सम्बन्धित मन्त्रालय र निकायमा पठाउने - क्षेत्रगत रूपमा मुलभुत नीति तथा कार्यक्रम तयार गरी बजेट वक्तव्य लेखन समितिलाई उपलब्ध गराउने - विनियोजन विधेयक, ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकको प्रारम्भिक खाका तयार गर्ने - व्यय अनुमानको खर्च शिर्षकगत विवरण, व्यय अनुमानको विवरण र श्रोत पुस्तिका एवम् बजेट वक्तव्य छपाउने - आर्थिक दायित्व हुने विषयमा राय परामर्श तथा सहमति प्रदान 	बजेट तथा कार्यक्रम शाखा प्रमुख	बजेट योजना तथा कार्यक्रम महाशाखा प्रमुख	

			<ul style="list-style-type: none"> - प्रदेश संचित कोषको स्थिति नियमित रूपमा अनुगमन गर्ने - अर्थ विविधबाट थप रकम निकास - नगद प्रवाहको स्थिति नियमित रूपमा अनुगमन - आर्थिक कार्यप्रणाली सम्बन्धी नीति तर्जुमा - सार्वजनिक खर्चको मापदण्ड तर्जुमा - रकमान्तर/स्रोतान्तर/PLMBIS सम्बन्धी कार्य - बजेट रोक्का, समर्पण, नियन्त्रण सम्बन्धी कार्य 			
	⇒ प्रादेशिक योजना तथा अनुगमन शाखा	तेश्रो तल्ला/कोठा नं. ९	<ul style="list-style-type: none"> - MTEF तर्जुमा समन्वय - योजना तर्जुमा गोष्ठी सञ्चालनमा समन्वय - आयोजनाको बर्गीकरण, आयोजना प्राथमिकीकरण सम्बन्धी कार्य - आयोजनाको बैंक सञ्चालनमा समन्वय - प्रादेशिक योजनाको अनुगमन - वित्तीय अनुशासन प्रवर्द्धनको लागि सुझाव/अध्ययन - बजेट कार्यान्वयन अनुगमन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण - बजेटको त्रैमासिक, अर्द्धवार्षिक, वार्षिक प्रगति समीक्षा, मुल्यांकन, प्रतिवेदन प्रकाशन - मन्त्रालयगत निकायगत रूपमा हुने चौमासिक समीक्षा बैठकमा भाग लिने र 	प्रादेशिक योजना तथा अनुगमन शाखा प्रमुख	बजेट योजना तथा कार्यक्रम महाशाखा प्रमुख	

			मन्त्रालयको तर्फबाट दृष्टिकोण राख्ने			
३	वित्त व्यवस्थापन महाशाखा, प्रि-फ्याव भवन, कोठा नं. ११			वित्त व्यवस्थापन महाशाखा प्रमुख	श्रीमान् सचिव ज्यू	
	⇒ राजस्व व्यवस्थापन शाखा	प्रि-फ्याव भवन/कोठा नं. १३	<ul style="list-style-type: none"> - प्रदेशको राजस्व नीति तथा मार्गदर्शन तर्जुमा र परिमार्जन गर्ने । - राजस्व चुहावट तथा आर्थिक अपराध नियन्त्रण सम्बन्धी कार्य गर्ने । - राजस्व प्रशासनको संचालन र सुदृढिकरण, कर तथा गैर कर, सेवा शुल्क, दस्तुरहरुको लक्ष्य निर्धारण, प्रशासन, संकलन र बाँडफाँड सम्बन्धि कार्य गर्ने । - राजस्व सम्बन्धी तथ्यांक अभिलेखन र सूचना आदान प्रादन गर्ने । - राजस्व परामर्श सम्बन्धी कार्यहरु गर्ने । - राजस्व सम्बन्धी ऐन नियमलाई समय सापेक्ष तथा वैज्ञानिक रुपमा परिमार्जन तथा संशोधन गर्न पहल गर्ने । - गैर कर राजस्व सम्बन्धि नीति, गैरकरका क्षेत्रहरु, गैरकरका दर एवम् असुली प्रकृया निर्धारण गर्न र क्षेत्रगत मन्त्रालयहरुसँग गैर कर 	राजस्व व्यवस्थापन शाखा प्रमुख	वित्त व्यवस्थापन महाशाखा प्रमुख	

			<p>राजस्वको प्रभावकारी असुलीका लागि समन्वय र सहकार्य गर्ने ।</p> <ul style="list-style-type: none"> - आर्थिक विधेयकको मस्यौदा तयार गर्ने । - राजस्व प्रक्षेपण तथा वार्षिक राजस्व संकलन अनुमान तयार गर्ने । - राजस्वको मासिक, चौमासिक, अर्धवार्षिक र वार्षिक समिक्षा र विश्लेषण गरी राजस्व संकलन अभिवृद्धि गर्न विशेष अभियान संचालन गर्ने । - राजस्व सम्बन्धी विषयमा राय परामर्श माग भई आएमा दिने । - राजस्व सम्बन्धि बक्यौता असुली गर्न सम्बन्धित निकायलाई परिचालन गर्ने गराउने । - राजस्व परामर्श समितिको सचिवालयको कार्य गर्ने । 			
	⇒ विकास सहायता तथा अनुदान व्यवस्थापन शाखा	प्रि-प्याव भवन/कोठा नं. १४	<ul style="list-style-type: none"> - राजस्व बाँडफाँड सम्बन्धी कार्यहरू गर्ने । - प्रदेश विभाज्यकोष व्यवस्थापन सम्बन्धी कार्य गर्ने । - प्रदेश सञ्चित कोषबाट स्थानीय तहहरूलाई प्रदान गर्ने सशर्त अनुदान, समपूरक अनुदान, समानीकरण अनुदान र विशेष 	विकास सहायता तथा अनुदान व्यवस्थापन शाखा प्रमुख	वित्त व्यवस्थापन महाशाखा प्रमुख	

			<p>अनुदान हस्तान्तरण गर्ने ।</p> <ul style="list-style-type: none"> - आन्तरिक ऋण सम्बन्धी कार्य गर्ने । - संघीय सरकारको समन्वयमा प्रदेशमा वैदेशिक सहायता, अनुदान र ऋण सम्बन्धी समन्वयकारी कार्य गर्ने । 			
	⇒ सूचना प्रविधि शाखा	प्रि-फ्याव भवन/कोठा नं. १६	<ul style="list-style-type: none"> - विद्युतीय शासन सम्बन्धी नीति, कानून, योजना, कार्यक्रम तथा प्रणालीको विकास र प्रवर्द्धन एवम् समन्वय सम्बन्धी कार्य गर्ने । - वित्तीय व्यवस्थापन सूचना प्रणालीको सुधार गर्ने । - E-Governance लागु गर्ने सन्दर्भमा IT Focal Person को रूपमा कार्य गर्ने । - E-Governance सम्बन्धि नीति, कानून, योजना, कार्यक्रम तथा प्रणालीको विकास र प्रवर्द्धन एवम् समन्वय सम्बन्धि कार्य गर्ने । - Website व्यवस्थापन र संचार प्रविधिसँग सम्बन्धित कार्य गर्ने । - सूचना प्रविधिको उच्चतम उपयोग गर्न/गराउन प्रदेश राजस्वसँग सम्बन्धित कार्यालयहरू (अन्तर-सरकार) सँग कम्प्युटर नेटवर्किङ्ग गर्ने । 	सूचना प्रविधि शाखा प्रमुख	वित्त व्यवस्थापन महाशाखा प्रमुख	

४	वित्तीय क्षेत्र व्यवस्थापन तथा आर्थिक महाशाखा, दोश्रो तल्ला, कोठा नं. ८		वित्तीय क्षेत्र व्यवस्थापन तथा आर्थिक महाशाखा प्रमुख	श्रीमान् सचिव ज्यू		
	⇒ वित्तीय क्षेत्र व्यवस्थापन शाखा,	प्रि-फ्याव भवन/कोठा नं. १३	<ul style="list-style-type: none"> - बीमा र बीमा व्यवसायको संचालन, व्यवस्थापन, प्रवर्द्धन तथा विस्तार र नियमन। - प्रदेशस्थितसरकारी सम्पत्तिको एकीकृत विवरण र सरकारी बाँकी रकमको लगत तथा असुल उपरगर्ने। - प्रदेशस्तरका सार्वजनिक संस्थान, वित्तीय संस्था, समिति, प्रतिष्ठान तथा कम्पनी आदिको सञ्चालन, व्यवस्थापन, सुधार र नियमन। - आवश्यक सम्पूर्ण पत्राचार तथा अभिलेख सम्बन्धी कार्य गर्ने। 	वित्तीय क्षेत्र व्यवस्थापन शाखा प्रमुख	वित्तीय क्षेत्र व्यवस्थापन तथा आर्थिक महाशाखा प्रमुख	
	⇒ आर्थिक विश्लेषण शाखा,	प्रि-फ्याव भवन/कोठा नं. १७	<ul style="list-style-type: none"> - आर्थिक सर्वेक्षण तयार गर्ने। - प्रदेशको (राजस्व र विनियोजन) बेरुजु सम्बन्धी कार्य गर्ने। - बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वयात्मक कार्य गर्ने। - प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन। - आर्थिक विकासमा निजी, 	आर्थिक बिश्लेषण शाखा प्रमुख	वित्तीय क्षेत्र व्यवस्थापन तथा आर्थिक महाशाखा प्रमुख	

			सहकारी तथा गैरसरकारी क्षेत्रसंगको समन्वय र सहकार्य।			
			- प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन।			
			- प्रदेशस्तरीय तथ्याङ्क सङ्कलन, वर्गिकरण, विश्लेषण तथा प्रकाशन।			

५. सेवा प्रदान गर्ने मन्त्रालयको शाखा र जिम्मेवार अधिकारी

मन्त्रालयमा कार्यरत कर्मचारीको नाम, शाखा र सम्पर्क नम्बर देहायअनुसार रहेको

छः:-

सचिवालय/महाशाखा	पद	नाम	सम्पर्क नं.
	माननीय मन्त्री		०२१-५७३७७६
मन्त्रीज्यूको सचिवालय	अधिकृत छैटौं	विनोद ढुङ्गेल	९८४२०२९४७५
	ना.सु.	रिक्त	
सचिवज्यूको सचिवालय	प्रदेश सचिव	श्याम प्रसाद भण्डारी	९८५२०२२७६८
	ना.सु.	लावण्य राज पोखरेल	९८४२०२५३४९
प्रशासन महाशाखा	महाशाखा प्रमुख उपसचिव	खगेन्द्र खड्का	९८४२०२५३६५
	कर्मचारी प्रशासन शाखा		
	अधिकृत आठौं	सतिश सत्याल	९८५२०५०३१९
	अधिकृत छैटौं	फणिन्द्रनाथ अधिकारी	९८५२०३११९५
	अधिकृत छैटौं	अमृता भट्टराई वस्ती	९८४२०३२८१०
	कम्प्युटर अधिकृत छैटौं	योगेन्द्र नारायण चौधरी	९८५२०३५९९५
	कानून तथा फैसला कार्यान्वयन शाखा		
	कानून अधिकृत	केशव कोइराला	९८५२०५१४१३
	आर्थिक प्रशासन शाखा		
	लेखा अधिकृत	मनोज निरौला	९८५११५६४१५
बजेट, योजना तथा कार्यक्रम महाशाखा	महाशाखा प्रमुख उपसचिव	खगेन्द्र खड्का	९८४२०२५३६५
	बजेट तथा कार्यक्रम शाखा		
	अधिकृत सातौं	डम्बर प्रसाद घिमिरे	९८४२७६३४२५
	अधिकृत सातौं	प्रिती कर्ण	९८४२४०३००७
	अधिकृत छैटौं	अनिता घिमिरे	९८४२२४९७५८
	कम्प्युटर अधिकृत छैटौं	ममता चौलागाई	९८४९३९७२८९
	प्रादेशिक योजना तथा अनुगमन शाखा		
अधिकृत सातौं	राम प्रसाद तिमल्सेना		

वित्त व्यवस्थापन महाशाखा	महाशाखा प्रमुख उपसचिव	खगेन्द्र खड्का	९८४२१५५३६५
	राजस्व व्यवस्थापन शाखा		
	अधिकृत आठौं	पुष्पलता उप्रेती	९८४२६२५७००
	विकास सहायता तथा अनुदान व्यवस्थापन शाखा		
	शाखा अधिकृत	दुर्गा ढकाल	९८४२०४८८५५
	सूचना प्रविधि शाखा		
	कम्प्युटर अधिकृत आठौं	रिक्त	
	कम्प्युटर इन्जिनियर सातौं	स्वीटी कुमारी साह	९८०४०४६८८३
वित्तीय क्षेत्र व्यवस्थापन तथा आर्थिक महाशाखा	कम्प्युटर अधिकृत छैठौं	लिलाबल्लभ नेपाल (अध्ययन विदामा)	९८५१०१९५३९
	महाशाखा प्रमुख उपसचिव	खगेन्द्र खड्का	९८४२१५५३६५
	वित्तीय क्षेत्र व्यवस्थापन शाखा		
	अधिकृत आठौं	पुष्पलता उप्रेती	९८४२६२५७००
	आर्थिक विश्लेषण शाखा		
शाखा अधिकृत	विदुर पौडेल	९८५२०४००१४	

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ मा उल्लेख भए वमोजिमको दस्तुर र समय लाग्ने ।

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी

❖ निवेदन, उजुरी उपर निर्णय गर्ने प्रकृया:

नागरिक वा अन्य कार्यालयबाट प्राप्त निवेदन/ उजुरी माननीय मन्त्री वा प्रदेश सचिव समक्ष पेश गरिने। माननीय मन्त्री वा प्रदेश सचिवबाट सम्बन्धित महाशाखा/शाखामा कार्य सम्पादन गर्न तोक आदेश प्राप्त भए पश्चात सम्बन्धित महाशाखा/शाखाले आफैले गर्न सक्ने भइ सोही समयमा र विषयगत मन्त्रालय वा कार्यालय मार्फत गराउनु पर्ने भएमा सम्बन्धित मन्त्रालय/ कार्यालयमा कार्यसम्पादन गर्न पत्राचार गरिने।

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

प्रदेश सचिव श्री श्याम प्रसाद भण्डारी
सूचनाको हक सम्बन्धी दोस्रो त्रैमासिक प्रतिवेदनका लागि

९. मन्त्रालयले सम्पादन गरेको कामको विवरण

२०८० माघमहिना देखि चैत्रमसान्त सम्मकोशाखागत रुपमा सम्पादित कार्यहरु देहायअनुसार रहेको छ:-

कर्मचारी प्रशासन शाखा

१. आर्थिक मामिला तथा योजना मन्त्रालय र अन्तर्गतका कर्मचारीको पदीय वा पेशागत आचारसंहिता, २०८० स्वीकृतिका लागि पेश गरिएको र स्वीकृत आचारसंहिता कार्यान्वयन गर्न मातहत कार्यालयमा समेत लेखी पठाइएको।

कानून तथा फैसला कार्यान्वयन शाखा

१. प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधनको तीनमहले मस्यौदामा छलफल गरिएको।
२. कोशी प्रदेश आन्तरिक लेखा परिक्षण कार्यविधि, २०८० को मस्यौदा गरि स्वीकृतिको लागि प्रदेश
३. सरकार मन्त्रपरिषद्मा पठाइएको।
४. आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड, २०८० को मस्यौदा गरि स्वीकृतिको
५. लागि प्रदेश सरकार मन्त्रपरिषद्मा पठाइएको।
६. आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रदेश सरकार (मन्त्रपरिषद्मा) स्वीकृतिको लागि पेश
७. गरिने विविध विषयका प्रस्तावहरू तयार गरिएको।
८. माग भएका विविध विषयमा राय परामर्श प्रदान गरिएको।
९. शाखाबाट गरिने अन्य नियमित कामकाज गरिएको।
१०. थप जिम्मेवारीको रूपमा कोशी प्रदेश सरकार अन्तर्गतकै भौतिक पूर्वाधार विकास मन्त्रालयको .
१. कानून तथा फैसला कार्यान्वयन शाखाको समेत कामकाज गरिएको।

प्रादेशिक योजना तथा अनुगमन शाखा

१. आ.व.२०८०/८१ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य गरिएको।
२. आयोजना बैंक व्यवस्थापन कार्यविधि, २०८० को कार्यान्वयन गर्ने सम्बन्धी छलफल तथा अन्तरक्रियाको लागि प्रदेश योजना आयोगसँग समन्वय गरिएको। सूचनाको हक सम्बन्धी तेस्रो त्रैमासिक प्रतिवेदनमा समावेश गर्नुपर्ने विवरण
३. कानून तथा फैसला कार्यान्वयन शाखा
४. १. कोशी प्रदेश आन्तरिक लेखा परिक्षण कार्यविधि, २०८० को मस्यौदा गरि स्वीकृतिको लागि प्रदेश
५. सरकार मन्त्रपरिषद्मा पठाइएको।
६. आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड, २०८० को मस्यौदा गरि स्वीकृतिको

७. लागि प्रदेश सरकार मन्त्रिपरिषद्मा पठाइएको।
८. आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रदेश सरकार (मन्त्रिपरिषद्मा) स्वीकृतिको लागि पेश
९. गरिने विविध विषयका प्रस्तावहरू तयार गरिएको।
१०. माग भएका विविध विषयमा राय परामर्श प्रदान गरिएको।
- ११.. शाखाबाट गरिने अन्य नियमित कामकाज गरिएको।
१२. थप जिम्मेवारीको रूपमा कोशी प्रदेश सरकार अन्तर्गतकै भौतिक पूर्वाधार विकास मन्त्रालयको
१३. कानून तथा फैसला कार्यान्वयन शाखाको समेत कामकाज गरिएको।
१४. राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा प्रदेशबाट पेश गर्ने बुँदाहरू तयारी एवम् छलफल गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको।
१५. मूल्याङ्कन तथा अनुगमन एकाईको मिति २०८०/०६/१८ गते बसेको बैठकबाट भएका निर्णय कार्यान्वयनको प्रगति विवरण उपलब्ध गराइदिन मातहत कार्यालयमा पत्राचार गरिएको।
१६. प्रदेशको दोस्रो आवधिक योजनाको अवधानापत्र र योजनामा समावेश हुने मन्त्रालयसँग सम्बन्धित विषयको प्रारम्भिक विवरण तयारी एवम् छलफल/समन्वय गरिएको।

१

आर्थिक विश्लेषण शाखा

१. बेरुजु न्यूनीकरण तथा फस्यौट सम्बन्धी कार्यविधि, २०८० स्वीकृतिको लागि म.प. प्रस्ताव तयार गरिएको र स्वीकृत कार्यविधि कार्यान्वयनका लागि सबै मन्त्रालय/निकायमा पत्राचार गरिएको।
२. राष्ट्रिय तथ्याङ्कको एकीकृत अभिलेख प्रणाली सिफारिस समितिको प्रतिवेदनमा राय, सुझाव तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको।
३. राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आयोजित तथ्याङ्क सम्बन्धी राष्ट्रिय रणनीति दोस्रोको मस्यौदामा प्रमुख सरोकार पक्षसँग अन्तरक्रिया कार्यक्रममा सहभागी भई राय सुझाव प्रस्तुत गरिएको।
४. संघ सम्पूरक र विशेष अनुदानमा प्रस्तावित आयोजना/कार्यक्रमको प्राथमिकीकरण, प्रस्तावको तयारी एवम् प्रगति विवरण संकलन सम्बन्धी कार्यमा सहयोग गरिएको।

५. बेरुजु फर्स्यौट अनुगमन समितिको बैठक सञ्चालनमा सहयोग गरिएको। सो समितिको निर्णय अनुसार NAMS मा आवश्यक व्यवस्था मिलाइ दिनको लागि महालेखा परीक्षकको कार्यालयमा लेखी पठाइएको।
६. शुन्य समय, स्टाफ बैठक र आन्तरिक नियन्त्रण प्रणाली मार्फत सदाचारिताको प्रवर्द्धन विषयमा कार्यपत्र/ प्रस्तुतीकरण तयारी गर्न सहयोग गरिएको।
७. लिलाम बिक्री सम्बन्धी कार्यविधिको प्रारम्भिक मस्यौदा तर्जुमा गरिएको।
८. उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन, २०८० का सुझाव एवम् सिफारिस कार्यान्वयन कार्ययोजनाको प्रारम्भिक मस्यौदा तर्जुमा गरिएको।
९. National Data Portal को प्रयोग सम्बन्धमा तथ्याङ्क कार्यालय र प्रदेश योजना आयोगसँग छलफल गरिएको।
१०. वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) पोर्टलमा विवरण प्रविष्टि र कागजात संकलन गर्न सहयोग गरिएको।
११. राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आयोजित प्रादेशिक राष्ट्रिय लेखा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी भएको।
१२. प्रदेशको आवधिक योजना तर्जुमा सम्बन्धमा मन्त्रालयका सम्पर्क व्यक्ति (फोकल पर्सन) र विज्ञसमूहसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएको।

राजस्व व्यवस्थापन शाखा

१. कर तथा गैरकर राजस्व सम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न विज्ञको परामर्श सेवा लिने विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय/PLGSP सँग छलफल एवम् समन्वय गरिएको।
२. नेपाल सरकारद्वारा गठन भएको उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिलाई प्रदेशको करप्रणाली सुधारका लागि सुझावका बुँदाहरू तयार गरी पठाइएको।
३. अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ लाई संशोधन सम्बन्धमा सुझाव प्रदान गर्ने सम्बन्धी प्रदेशस्तरीय कार्यशालामा सहभागी भई राय, सुझाव प्रस्तुत गरिएको र बुँदाहरू लेखी पठाइएको।
४. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन मस्यौदामा राय, सुझाव तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको।
५. राजस्व सम्बन्धी सुझाव तयार गरी संघ अर्थ मन्त्रालय (वित्तीय संघीयता समन्वय महाशाखा)मा पठाइएको।
६. बजेट तथा स्रोत सिमा निर्धारण समितिको बैठक २ पटक वसि चालु आवको आय व्ययको समिक्षा तथा आगामी वर्षको स्रोत अनुमान भएको।
७. झापा र ईलाम जिल्लाका ३ वटा स्थानिय तहका पर्यटकिय स्थल र मनोरञ्जन स्थालको अवलोकन गरिएको।
८. मन्त्रालयमा अन्य नियमित काम भई रहेको।

वित्तीय क्षेत्र व्यवस्थापन शाखा

१. कोशी प्रदेशको बीमा सम्बन्धी तथ्याङ्क एवम् विवरण माग गरिएको।
२. राष्ट्रिय बीमा प्राधिकरणबाट प्राप्त प्रदेश बीमा नीति मस्यौदाको Soft copy तयार गरिएको।
३. उदय परियोजना कार्यान्वयन सम्बन्धी छलफल तथा अन्तरक्रियामा समन्वय गरिएको।

बजेट तथा कार्यक्रम शाखा

१. PLMBS मा सुधार गर्नुपर्ने विषयमा प्रावधिक समन्वयको लागि अर्थ मन्त्रालयमा प्रेषित गरिएको।
२. कन्टिन्जेन्सी खर्च व्यवस्थापनको लागि सार्वजनिक खर्चको मापदण्ड र मितव्ययीता सम्बन्धी निर्देशिका, २०७९ मा संशोधनको प्रारम्भिक मस्यौदा तयार गरिएको।
३. बहुवर्षीय आयोजनाको ठेक्का सम्बन्धी मापदण्ड तर्जुमा गर्ने कार्य।
४. प्रदेश तहका सबै मन्त्रालय तथा निकायहरूलाई आर्थिक वर्ष २०८१।८२ का लागी योजना तर्जुमा लागी बजेट सिलिङ् प्रदान गरिएको।
५. मन्त्रालयको मासिक प्रगती विवरण तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पठाएको।

विकास सहायता तथा अनुदान व्यवस्थापन शाखा

१. राष्ट्रिय योजना आयोगको मिति २०८०।०८।३० को सूचना बमोजिम आगामी आर्थिक वर्ष २०८१।०८२ मा प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०।१०।२९ को निर्णय बमोजिम संघीय समपूरक अनुदाका लागि १५ र विशेषअनुदानका लागि १० वटा आयोजना/कार्यक्रम राष्ट्रिय योजना आयोग समक्ष प्रस्ताव पेश गरिएको।
२. आर्थिक विकासका लागि लगानी र नवप्रवर्तन (उदय परियोजना) को मिति २०८०।१२।०८ गते यस मन्त्रालयकोसभाहलमा माननीय मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्रीज्यूको समुपस्थितिमा परिचयात्मकप्रस्तुती कार्यक्रम आयोजना गरिएको।

३. मिति २०८०।१२।३० मा आगामी आर्थिक वर्ष २०८१।०८२ मा प्रदेश समपूरक अनुदान अन्तर्गत संचालन गरिनेआयोजना/कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सूचना आह्वान गरिएको ।
४. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसलाई आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि कोशी प्रदेश सरकार(मन्त्रिपरिषद्) को मिति २०८०।१२।०९ गतेको निर्णय बमोजिम निर्धारण भएको वित्तीय समानीकरण अनुदान रराजस्व बाँडफाँटबाट हुने सवारी साधन करको अनुमानीत विवरण मिति २०८०।१२।१५ मा उपलब्ध गराईएको ।
५. स्थानीय तहहरूसँग आवश्यक पत्राचार भएको ।
६. यस शाखाबाट नियमित सम्पन्न हुने कार्यसम्पादन भएको ।

सूचना प्रविधि शाखा

१. बजेट सम्बन्धी महत्वपूर्ण सूचना तथा प्रकाशनहरु नियमित रुपमा Website मा Update गरिएको
३. इ-हाजिरी व्यवस्थापन,
४. अफिस अटोमेशन व्यवस्थापन,
५. शाखाका नियमित कार्यहरु गर्ने गरिएको।

१०. प्रशासनिक प्रमुख, प्रवक्ता, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको नाम र पद:

(क) मन्त्रालयका प्रशासनिक प्रमुख: श्री श्याम प्रसाद भण्डारी

पद:- प्रदेश सचिव

मोवाइल नं.- ९८५२०२२७६८

(ख) प्रवक्ता: श्री खगेन्द्र खड्का

पद:- उपसचिव

मोवाइल नं.- ९८५२१५५३६५

(ग) सूचना अधिकारी: श्री पुष्पलता उप्रेती

पद:- अधिकृतस्तर आठौं

मोवाइल नं.- ९८५२०५०३२०

हाल सम्म माग भएका सुचना:२४ वटा रहेका छन् ।

(घ) गुनासो सुन्ने अधिकारी: श्री सतिश सत्याल

पद:- शाखा अधिकृत

मोवाइल नं.- ९८५२०५०३१९

११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

(क) नेपालको संविधान

(ख) ऐन:- ७ वटा

(ग) अध्यादेश:

१. प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८
२. कोशी प्रदेश कर तथा गैर कर राजस्व सम्बन्धी ऐन, २०७५
३. प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५
४. प्रदेश आकस्मिक कोष सञ्चालन ऐन, २०७५
५. प्रदेश आर्थिक ऐन (सालबसाली)
६. प्रदेश विनियोजन ऐन (सालबसाली)
७. कोशी प्रदेश सामायिक राजस्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०८०

(ग) अध्यादेश:

१. प्रदेश आर्थिक अध्यादेश, २०८० (जारी मिति २०८०/०२/३२ र २०८०/०५/२४ गते)
२. प्रदेश विनियोजन अध्यादेश, २०८० (जारी मिति २०८०/०२/३२ र २०८०/०५/२४ गते)

(घ) नियमावली:- ४ वटा

१. प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७९
२. प्रदेश सार्वजनिक खरिद नियमावली, २०७७
३. मुख्यमन्त्री युवा उद्यमशीलता विकास कोष (सञ्चालन) नियमावली, २०७६
४. सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन नियमावली, २०७६

(ङ) कार्यविधि:- १० वटा

१. प्रदेश संचित कोष सञ्चालन कार्यविधि, २०७४
२. प्रदेश समपुरक अनुदान सम्बन्धी कार्यविधि, २०७५ (दोस्रो संशोधन सहित)
३. प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि, २०७५ (प्रथम संशोधन सहित)
४. अन्तराष्ट्रिय विकास सहायता परिचालन तथा समन्वय सम्बन्धी कार्यविधि, २०७८
५. प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम (सञ्चालन) कार्यविधि, २०७९
६. खाजा खर्च सम्बन्धी कार्यविधि, २०७८ (आ.व.२०७८/७९ को लागि)

७. कर्मचारी प्रोत्साहन कार्यविधि, २०७९ (आ.व.२०७८/८० को लागि)
८. प्रदेशस्तरीय आयोजना छनौट तथा वर्गीकरण सम्बन्धी कार्यविधि, २०८०
९. प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि, २०८०
१०. खाजा खर्च सम्बन्धी कार्यविधि, २०८० (आ.व.२०८०/८१ को लागि)

(च) निर्देशिका:- २ वटा

१. सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७९
२. आन्तरिक लेखापरिक्षण निर्देशिका, २०७६

(छ) दिग्दर्शन:- २ वटा

१. प्रदेशस्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन, २०७६
२. आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा दिग्दर्शन, २०७६

(ज) मापदण्ड/प्रणाली:

१. प्रदेश सेवामा कार्यरत लेखा समूहका कर्मचारीहरूको पदस्थापन तथा सरुवा सम्बन्धी मापदण्ड, २०७८
२. आन्तरिक नियन्त्रण प्रणाली, २०७७

(माथी उल्लेखित विवरणहरू सबै मन्त्रालयको वेवसाइटमा हेर्न सकिन्छ।)

आर्थिक प्रशासन शाखा

१. महालेखापरीक्षकको कार्यालयबाट कोशी प्रदेशको ५ वटा वार्षिक प्रतिवेदनमा औल्याइएको मन्त्रालयसँग सम्बन्धित बेरुजुको जवाफ तथा प्रतिक्रिया तयार गरी प्रदेश सभा, सार्वजनिक लेखा समितिमा पठाइएको।
२. आ.व.२०७९/८० को अन्तिम लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा जवाफ तथा प्रतिक्रिया तयार गरी पेश गरिएको।
३. मन्त्रालयको २०८० चैत्र महिना खर्चको फाँटवारी

आर्थिक प्रशासन शाखा

आम्दानी खर्चको विवरण

सि.नं	विवरण	कुल बजेट रु	कुल खर्च/आम्दानी/विवरण रु.
1	चैत्र मसान्त सम्म चालु खर्च	117875000	29711402.08
2	चैत्र मसान्त सम्म पुजीगत खर्च	3550000	1559478

3	चैत्र मसान्त सम्म पेशकी बाँकी	65000
4	चैत्र मसान्त सम्म धरौटी बाँकी	195356.92
5	चैत्र मसान्त सम्म राजस्व संकलन	132217
6	बेरुजुको विवरण	2624310.58

आर्थिक प्रशासन शाखाबाट सम्पादित मुख्यमुख्य कामहरु

- १ महालेखापरीक्षकको कार्यालयबाट गरिएको आ.व.2079/80 को अन्तिम लेखापरीक्षको प्राप्त प्रारम्भिक प्रतिवेदनमा प्रति
- २ आर्थिक प्रशासनसँग सम्बन्धित नियमित काम।

१३. तोकिए बमोजिमका अन्य विवरण

१३.१ आर्थिक दायित्व पर्ने विषयमा राय, सहमति प्रदान गरिएको विवरण

२ वटा निकायको घरभाडा बृद्धिको सहमति तथा १ वटा निकायको आर्थिक दायित्व तथा विविध विषयमा राय सहमति प्रदान गरिएको ।

१४. अघिल्लो आर्थिक वर्षमा मन्त्रालयले सञ्चालन गरेको कार्यक्रम वा आयोजनाको विवरण

(यस मन्त्रालयबाट आ.व.२०७९/८० मा सञ्चालित मुख्य मुख्य कार्यक्रमहरूको विवरण)

१४.१ वित्तीय साक्षरता कार्यक्रम

क्र. सं.	जिल्ला/स्थान	मिति	सहभागी संख्या	जम्मा खर्च	उपलब्धि
१.	ओखलढुङ्गा	२०७९/०६/०२	६८	२६२०००	सरोकारवालाहरूलाई वित्तीय रुपमा जागरुक गराउन मद्दत पुगेको।

१४.२ वित्तीयक्षेत्रका सरोकारवालाहरूसंगको अन्तरक्रिया कार्यक्रम

क्र. सं.	जिल्ला/स्थान	मिति	सहभागी संख्या	जम्मा खर्च	उपलब्धि
	मन्त्रालयको सभाहल			४०१४४	वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमलाई समन्वयात्मक तवरले प्रभावकारी रुपमा संचालन गर्ने सम्बन्धमा सहमति प्राप्त भएको।

१४.३ राजस्व परामर्श समितिको छलफल तथा अन्तरक्रिया

क्र. सं.	जिल्ला/स्थान	मिति	सहभागी संख्या	जम्मा खर्च	उपलब्धि
१.	मन्त्रालयको सभाहल	विभिन्न मितिमा		८१५००	राजस्व परिचालन सम्बन्धमा महत्वपूर्ण सुझावहरू प्राप्त भएको।

१४.४ बजेट तर्जुमा सम्बन्धी छलफल तथा अन्तरक्रिया

क्र. सं.	जिल्ला/स्थान	मिति	सहभागी संख्या	जम्मा खर्च	उपलब्धि
१.	मन्त्रालय	विभिन्न मितिमा		१४६३१९७	बजेटलाई यथार्थपरक, प्रभावकारी र कार्यान्वयन

					योग्य बनाउन मद्दत पुगेको।
--	--	--	--	--	---------------------------

१४.५ आर्थिक सर्वेक्षण तयारी तथा प्रकाशन

क्र. सं.	जिल्ला/स्थान	मिति	सहभागी संख्या	जम्मा खर्च	उपलब्धि
१.	मन्त्रालय			३०८१०९	सरकारको आर्थिक क्रियाकलापको ऐनाको रूपमा रही नीति निर्माता, सर्वसाधारण, अध्ययन अनुसन्धानकर्ता लाई विविध विषयहरूमा एकीकृत रूपमा जानकारी प्राप्त हुने।

१४.६ संचार माध्यममा आर्थिक बहस कार्यक्रम

क्र. सं.	जिल्ला/स्थान	मिति	सहभागी संख्या	जम्मा खर्च	उपलब्धि
१.	नेपाल टेलिभिजन इटहरी च्यानल	१२ इपिसोड वार्षिक रूपमा		९०४०००	आर्थिक विषयहरूमा तथा प्रदेश सरकारका नीति कार्यक्रमहरूका विषयमा विज्ञ तथा सरोकारवालाहरू सँग भएको छलफल तथा बहसबाट प्रदेश सरकारका आर्थिक सवालहरू तथा अन्य विविध आर्थिक मुद्दाहरूमा नागरिकको चेतना जागृत गराउन, प्रदेश सरकारलाई नीतिगत तथा कार्यक्रमगत सुझाव प्राप्त गर्न मद्दत पुगेको।

१४.७ सूचना प्रकाशन प्रसारण

क्र. सं.	जिल्ला/स्थान	मिति	सहभागी संख्या	जम्मा खर्च	उपलब्धि
१.	१४ वटै जिल्लाका एफ एम रेडियोबाट	एक महिना		२८२५००	आर्थिक ऐनमा उल्लेख भएका करका प्रावधानहरूका सम्बन्धमा नागरिकहरूलाई सुसुचित गराई राजस्व संकलनमा सुधार भएको।

१४.८ अन्य कार्यक्रम/निर्माण/खरिद

क्र.सं.	सामग्रीको नाम	परिमाण	जम्मा रकम कर बाहेक
१	ई-स्कुटर	२	४,०७,०८०/-
२	डेक्सटप कम्प्युटर	३	२,५७,०६०/-

३	ल्यापटप	१	७१,६८१/४१
४	प्रिन्टर	५	१,६१,३०९/-
५	टेलिभिजन	१	७२,५००/-

१५. मन्त्रालयको वेवसाइटको विवरण : moeap.koshi.gov.np,

१६. मन्त्रालयले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवम् प्राविधिक

सहयोग र सम्झौता सम्बन्धी विवरण: कुनै सम्झौता नभएको।

१७. मन्त्रालयले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन

१. यस त्रैमासिक अवधिमा मन्त्रालयले प्रस्तिथापन विद्ययक पेश गर्ने समयमा विषयगत मन्त्रालय तथा प्रदेशका संवैधानिक निकायहरूसँग बजेट सम्बन्धी पटक छलफल गरेको ।

२. बजेट तथा श्रोत निर्धारण समितिको बैठक वसि महत्वपूर्ण निर्णयहरू गरेको ।

१८. मन्त्रालयले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो

सूचना संरक्षण गर्न तोकिएको समयावधि

नेपालको संविधान तथा सूचनाको हक सम्बन्धी ऐनमा उल्लेख भए वमोजिम ।

१९. यस त्रैमासिक अवधिमा मन्त्रालयमा परेका सूचना माग सम्बन्धी निवेदन र

सो उपर सूचना दिइएको विषयहरू: नभएको

२०. मन्त्रालयका सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सोको

विवरण

मन्त्रालयका सूचनाहरू हालसम्म यस मन्त्रालयकै website मा बाहेक अन्यत्र प्रकाशन नभएको